



अन्तर सरकारी वित्तीय हस्तान्तरण

(प्रदेश र स्थानीय तह)

आर्थिक वर्ष २०७६/७७

नेपाल सरकार

अर्थ मन्त्रालय

२०७६

www.mof.gov.np

bpd@mof.gov.np

आर्थिक वर्ष २०७६/७७ को वित्तिय हस्तान्तरणको सारांश

(रु लाखमा)

विवरण	वित्तीय समानीकरण अनुदान	सशर्त अनुदान	समपूरक अनुदान	विशेष अनुदान	जम्मा
प्रदेश	५५,२९,८६	४४,५४,५८	०	०	९९,८४,४४
स्थानीय तह	८९,९४,७०	१,२३,८७,४१			२,१३,८२,११
महानगरपालिका	३,१३,१२	४,६२,०२	०	०	७,७५,१४
उप-महानगरपालिका	३,४८,४१	४,५१,११	०	०	७,९९,५२
नगरपालिका	३९,७७,९६	५५,५१,०३	०	०	९५,२८,९९
गाउँपालिका	४३,५५,२१	५९,२३,२५	०	०	१,०२,७८,४६
कुल जम्मा	१,४५,२४,५६	१,६८,४१,९९	०	०	३,१३,६६,५५

खण्ड - १

प्रदेश

अन्तरसरकारी वित्तीय हस्तान्तरण
(प्रदेश)

आर्थिक वर्ष २०७६/७७

(रु० लाखमा)

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
प्रदेश	५५,२९,८६	४४,५४,५८	०	०	९९,८४,४४
७०१०००११३	८,१६,३३	७,०५,४१	०	०	१५,२०,७४
७०१०००१२३	७,०८,५९	७,०९,१५	०	०	१४,१७,७४
७०१०००१३३	७,५९,६४	७,४६,४९	०	०	१५,०६,१३
७०१०००१४३	७,११,२२	५,३५,१६	०	०	१२,४६,३८
७०१०००१५३	७,५४,०१	७,७७,०४	०	०	१५,३१,०५
७०१०००१६३	९,८४,८३	५,२७,२७	०	०	१५,१२,१०
७०१०००१७३	७,९५,२४	४,५५,०६	०	०	१२,५०,३०

खण्ड - २
स्थानीय तह

१
अन्तरसरकारी वित्तीय हस्तान्तरण
(स्थानीय तह)
आर्थिक वर्ष २०७६/७७

(रु. लाखमा)

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	सम्पुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
स्थानीय तह	८९,९४,७०	१,२३,८७,४१	०	०	२,१३,८२,११
ताप्लेजुङ	९१,३७	१,२२,७४	०	०	२,१४,११
नगरपालिका	१५,२२	२०,६९	०	०	३५,९१
८०१०११०१३ फुङलिङ नगरपालिका	१५,२२	२०,६९	०	०	३५,९१
गाउँपालिका	७६,१५	१,०२,०५	०	०	१,७८,२०
८०१०१३०१३ आठराई त्रिवेणी गाउँपालिका	१०,१२	१४,३१	०	०	२४,४३
८०१०१३०२३ फक्ताङलुङ गाउँपालिका	९,२५	१३,२८	०	०	२२,५३
८०१०१३०३३ मिक्वाखोला गाउँपालिका	७,८२	८,५१	०	०	१६,३३
८०१०१३०४३ मेरिङदेन गाउँपालिका	९,८२	११,९६	०	०	२१,७८
८०१०१३०५३ मैवाखोला गाउँपालिका	८,८४	१०,६६	०	०	१९,५०
८०१०१३०६३ पाथिभरा याङवरक गाउँपालिका	१०,०३	१३,३१	०	०	२३,३४
८०१०१३०७३ सिदिङ्वा गाउँपालिका	९,३१	१२,४९	०	०	२१,८०
८०१०१३०८३ सिरीजङ्गा गाउँपालिका	१०,९६	१७,६३	०	०	२८,५९
पाँचथर	७७,३९	१,३२,९५	०	०	२,१०,३४
नगरपालिका	१५,४६	२९,४०	०	०	४४,८६
८०१०११०२३ फिदिम नगरपालिका	१५,४६	२९,४०	०	०	४४,८६
गाउँपालिका	६१,९३	१,०३,५५	०	०	१,६५,४८
८०१०१३०९३ कुम्मायक गाउँपालिका	७,८६	१२,२२	०	०	२०,०८
८०१०१३१०३ तुम्बेवा गाउँपालिका	७,२०	११,७१	०	०	१८,९१
८०१०१३११३ फालेलुङ गाउँपालिका	९,१७	१५,७३	०	०	२४,९०
८०१०१३१२३ फाल्गुनन्द गाउँपालिका	९,७५	१७,३६	०	०	२७,११
८०१०१३१३३ मिक्लाजुङ गाउँपालिका	९,९९	१८,५२	०	०	२८,५१
८०१०१३१४३ याङवरक गाउँपालिका	८,४३	१३,२१	०	०	२१,६४
८०१०१३१५३ हिलिहाङ गाउँपालिका	९,५३	१४,८०	०	०	२४,३३
इलाम	१,०८,२३	१,६८,०३	०	०	२,७६,२६
नगरपालिका	५५,४८	९२,०१	०	०	१,४७,४९
८०१०११०३३ ईलाम नगरपालिका	१५,१७	२६,६८	०	०	४१,८५
८०१०११०४३ देउमाई नगरपालिका	१२,००	२२,३६	०	०	३४,३६
८०१०११०५३ माई नगरपालिका	१२,०८	१४,५६	०	०	२६,६४
८०१०११०६३ सूर्योदय नगरपालिका	१६,२३	२८,४९	०	०	४४,७२

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
गाउँपालिका	५२,७५	७६,०२	०	०	१,२८,७७
८०१०१३१६३ चुलाचुली गाउँपालिका	९,३३	११,०९	०	०	२०,४२
८०१०१३१७३ फाकफोकथुम गाउँपालिका	९,३४	१४,९०	०	०	२४,२४
८०१०१३१८३ माईजोगमाई गाउँपालिका	९,१८	१५,८६	०	०	२५,०४
८०१०१३१९३ माङसेबुङ गाउँपालिका	८,६१	११,१४	०	०	१९,७५
८०१०१३२०३ रोङ गाउँपालिका	८,४८	११,७१	०	०	२०,१९
८०१०१३२१३ सन्दकपुर गाउँपालिका	७,८१	११,३२	०	०	१९,१३
संखुवासभा	१,०७,६९	१,२०,४१	०	०	२,२८,१०
नगरपालिका	६६,६८	७७,४५	०	०	१,४४,१३
८०१०१११५३ खौंदवारी नगरपालिका	१७,३९	२१,२१	०	०	३८,६०
८०१०१११६३ चैनपुर नगरपालिका	१५,२१	१८,२९	०	०	३३,५०
८०१०१११७३ घमदित्री नगरपालिका	११,८५	१३,८०	०	०	२५,६५
८०१०१११८३ पाँचखपन नगरपालिका	११,६६	१२,७८	०	०	२४,४४
८०१०१११९३ मादी नगरपालिका	१०,५७	११,४७	०	०	२२,०४
गाउँपालिका	४१,०१	४२,८६	०	०	८३,८७
८०१०१३२९३ चिचिला गाउँपालिका	६,८८	६,१२	०	०	१३,००
८०१०१३३०३ भोटखोला गाउँपालिका	६,६२	६,६१	०	०	१३,२३
८०१०१३३१३ मकालु गाउँपालिका	९,६७	११,१९	०	०	२०,८६
८०१०१३३२३ सभापोखरी गाउँपालिका	८,७०	८,१६	०	०	१६,८६
८०१०१३३३३ सिलीचोङ गाउँपालिका	९,१४	१०,७८	०	०	१९,९२
तेह्रथुम	५०,१०	८५,९९	०	०	१,३६,०९
नगरपालिका	१७,५०	३०,३९	०	०	४७,८९
८०१०११२०३ म्याङलुङ नगरपालिका	९,३३	१४,७३	०	०	२४,०६
८०१०११२१३ लालीगुराँस नगरपालिका	८,१७	१५,६६	०	०	२३,८३
गाउँपालिका	३२,६०	५५,६०	०	०	८८,२०
८०१०१३३४३ आठराई गाउँपालिका	९,६७	१९,३८	०	०	२९,०५
८०१०१३३५३ ब्रथर गाउँपालिका	८,०४	१४,८७	०	०	२२,९१
८०१०१३३६३ फेदाप गाउँपालिका	८,२६	१३,७८	०	०	२२,०४
८०१०१३३७३ मेन्छयायेम गाउँपालिका	६,६३	७,५७	०	०	१४,२०
धनकुटा	६६,३२	१,१७,१७	०	०	१,८३,४९

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
नगरपालिका	३२,४५	५८,२२	०	०	९०,६७
८०१०११२४३ धनकुटा नगरपालिका	१३,११	२१,७१	०	०	३४,८२
८०१०११२५३ पाखिवास नगरपालिका	९,५०	१४,५१	०	०	२३,९१
८०१०११२६३ महालक्ष्मी नगरपालिका	९,८४	२२,१०	०	०	३१,९४
गाउँपालिका	३३,८७	५८,९५	०	०	९२,८२
८०१०१३४५३ शहिदभूमि गाउँपालिका	८,३४	१२,८६	०	०	२१,२०
८०१०१३४६३ चौबिसे गाउँपालिका	८,३८	१७,७१	०	०	२६,०९
८०१०१३४७३ छथर जोरपाटी गाउँपालिका	८,२१	१२,००	०	०	२०,२१
८०१०१३४८३ साँगुरीगढी गाउँपालिका	८,९४	१६,३८	०	०	२५,३२
भोजपुर	७८,११	१,३९,९१	०	०	२,१८,०२
नगरपालिका	२२,२४	४५,५०	०	०	६७,७४
८०१०११२२३ भोजपुर नगरपालिका	१०,८१	२१,५९	०	०	३२,४०
८०१०११२३३ षडानन्द नगरपालिका	११,४३	२३,९१	०	०	३५,३४
गाउँपालिका	५५,८७	९४,४१	०	०	१,५०,२८
८०१०१३३८३ अरुण गाउँपालिका	८,०२	१३,९२	०	०	२१,९४
८०१०१३३९३ आमचोक गाउँपालिका	८,१३	१३,४१	०	०	२१,५४
८०१०१३४०३ ट्याम्केमैयुङ गाउँपालिका	८,२९	१७,४०	०	०	२५,६९
८०१०१३४१३ पौवादुङ्गा गाउँपालिका	७,४६	११,३१	०	०	१८,७७
८०१०१३४२३ रामप्रसाद राई गाउँपालिका	८,१५	१२,३६	०	०	२०,५१
८०१०१३४३३ साल्पासिलिछो गाउँपालिका	७,०४	१३,१५	०	०	२०,१९
८०१०१३४४३ हतुवागढी गाउँपालिका	८,७८	१२,८६	०	०	२१,६४
खोटाङ	८७,५९	१,६८,९६	०	०	२,५६,५५
नगरपालिका	२५,३२	५७,५१	०	०	८२,८३
८०१०११४०३ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका	१४,५७	३२,५६	०	०	४७,१३
८०१०११४१३ हलेसी तुवाचुङ नगरपालिका	१०,७५	२४,९५	०	०	३५,७०
गाउँपालिका	६२,२७	१,११,४५	०	०	१,७३,७२
८०१०१३७०३ ऐसेलुखर्क गाउँपालिका	७,५८	१५,४९	०	०	२३,०७
८०१०१३७१३ केपिलासगढी गाउँपालिका	७,५५	१३,१३	०	०	२०,६८
८०१०१३७२३ खोटेहाङ गाउँपालिका	९,२९	१७,९७	०	०	२७,२६
८०१०१३७३३ जन्तेढुंगा गाउँपालिका	७,४५	१४,१७	०	०	२१,६२
८०१०१३७४३ दिप्रुङ चुइचुम्मा गाउँपालिका	९,०२	१७,४३	०	०	२६,४५

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
८०१०१३७५३ रावा बेसी गाउँपालिका	७,१५	१२,३०	०	०	१९,४५
८०१०१३७६३ बराहपोखरी गाउँपालिका	७,३३	१०,८८	०	०	१८,२१
८०१०१३७७३ साकेला गाउँपालिका	६,९०	१०,०८	०	०	१६,९८
सोलुखुम्बु	७९,७३	९५,९२	०	०	१,७५,६५
नगरपालिका	१३,३८	२०,१५	०	०	३३,५३
८०१०१३२९३ सोलुदुधकुण्ड नगरपालिका	१३,३८	२०,१५	०	०	३३,५३
गाउँपालिका	६६,३५	७५,७७	०	०	१,४२,१२
८०१०१३६३३ खुम्बु पासाङल्हामु गाउँपालिका	८,२७	७,३२	०	०	१५,५९
८०१०१३६४३ माप्य दुधकोशी गाउँपालिका	१०,१०	१०,५३	०	०	२०,६३
८०१०१३६५३ थुलुङ दुधकोशिका गाउँपालिका	१२,६०	१७,३०	०	०	२९,९०
८०१०१३६६३ नेचासल्यान गाउँपालिका	११,५१	१८,६५	०	०	३०,१६
८०१०१३६७३ महाकुलुङ गाउँपालिका	९,०६	७,२६	०	०	१६,३२
८०१०१३६८३ लिखुपिके गाउँपालिका	६,८०	६,७६	०	०	१३,५६
८०१०१३६९३ सोताङ गाउँपालिका	८,०१	७,९५	०	०	१५,९६
ओखलढुंगा	६५,५६	१,३२,५४	०	०	१,९८,१०
नगरपालिका	१०,६७	२५,७९	०	०	३६,४६
८०१०११४६३ सिद्धिचरण नगरपालिका	१०,६७	२५,७९	०	०	३६,४६
गाउँपालिका	५४,८९	१,०७,७५	०	०	१,६२,६४
८०१०१३८२३ खिजीदेम्बा गाउँपालिका	७,४६	१३,८२	०	०	२१,२८
८०१०१३८३३ चम्पादेवी गाउँपालिका	८,०८	१६,०३	०	०	२४,११
८०१०१३८४३ चिर्शेखुगढी गाउँपालिका	७,४१	१६,३५	०	०	२३,७६
८०१०१३८५३ मानेभञ्ज्याङ गाउँपालिका	८,९६	१५,८३	०	०	२४,७९
८०१०१३८६३ मोलुङ गाउँपालिका	७,६६	१५,७९	०	०	२३,४५
८०१०१३८७३ लिखु गाउँपालिका	७,२०	१३,८८	०	०	२१,०८
८०१०१३८८३ सुनकोशी गाउँपालिका	८,१२	१६,०५	०	०	२४,१७
उदयपुर	९९,४०	१,७०,३७	०	०	२,६९,७७
नगरपालिका	६०,६९	१,१०,११	०	०	१,७०,८०
८०१०११४२३ कटारी नगरपालिका	११,१८	२८,७६	०	०	३९,९४
८०१०११४३३ चौदण्डीगढी नगरपालिका	१४,५४	२४,७६	०	०	३९,३०
८०१०११४४३ त्रियुगा नगरपालिका	२१,५८	३७,७३	०	०	५९,३१
८०१०११४५३ बेलका नगरपालिका	१३,३९	१८,८६	०	०	३२,२५

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
गाउँपालिका	३८,७१	६०,२६	०	०	९८,९७
८०१०१३७८३ उदयपुरगढी गाउँपालिका	१५,४५	१७,६६	०	०	३३,११
८०१०१३७९३ ताप्ली गाउँपालिका	७,१२	१२,६१	०	०	१९,७३
८०१०१३८०३ रौतामाई गाउँपालिका	९,२५	१८,४३	०	०	२७,६८
८०१०१३८१३ लिम्बुङबुङ गाउँपालिका	६,८९	११,५६	०	०	१८,४५
झापा	२,३३,२९	२,८२,३०	०	०	५,१५,५९
नगरपालिका	१,४७,२५	१,८५,१३	०	०	३,३२,३८
८०१०११०७३ अर्जुनधारा नगरपालिका	१६,८९	१७,९७	०	०	३४,८६
८०१०११०८३ कन्काई नगरपालिका	१३,२९	१४,७६	०	०	२८,०५
८०१०११०९३ गौरादह नगरपालिका	१५,६७	२०,९१	०	०	३६,५८
८०१०१११०३ दमक नगरपालिका	१९,४०	३०,२८	०	०	४९,६८
८०१०११११३ विर्तामोड नगरपालिका	२०,९६	२४,८२	०	०	४५,७८
८०१०१११२३ भद्रपुर नगरपालिका	१८,१९	२१,४७	०	०	३९,६६
८०१०१११३३ मेचीनगर नगरपालिका	२५,१९	३२,२३	०	०	५७,४२
८०१०१११४३ शिवसताक्षी नगरपालिका	१७,६६	२२,६९	०	०	४०,३५
गाउँपालिका	८६,०४	९७,१७	०	०	१,८३,२१
८०१०१३२२३ कचनकवल गाउँपालिका	१२,६०	१६,५८	०	०	२९,१८
८०१०१३२३३ कमल गाउँपालिका	१४,०७	१६,०६	०	०	३०,१३
८०१०१३२४३ गौरिगंज गाउँपालिका	११,४९	१२,९५	०	०	२४,४४
८०१०१३२५३ झापा गाउँपालिका	११,७८	१३,३१	०	०	२५,०९
८०१०१३२६३ बाह्रदशी गाउँपालिका	११,७९	११,४१	०	०	२३,२०
८०१०१३२७३ बुद्धशान्ति गाउँपालिका	१३,५७	१४,४४	०	०	२८,०१
८०१०१३२८३ हल्दिबारी गाउँपालिका	१०,७४	१२,४२	०	०	२३,१६
मोरङ	२,६६,९८	२,९४,७१	०	०	५,६१,६९
महानगरपालिका	३८,२७	४६,८९	०	०	८५,१६
८०१०१०११३ विराटनगर महानगरपालिका	३८,२७	४६,८९	०	०	८५,१६
नगरपालिका	१,२९,७४	१,४७,०९	०	०	२,७६,८३
८०१०११३१३ उर्लाबारी नगरपालिका	१५,८६	१९,४६	०	०	३५,३२
८०१०११३२३ पथरी शनिचरे नगरपालिका	१७,१२	१७,८१	०	०	३४,९३
८०१०११३३३ बेलवारी नगरपालिका	१७,८९	१९,९७	०	०	३७,८६
८०१०११३४३ रंगेली नगरपालिका	१५,३५	१८,५२	०	०	३३,८७
८०१०११३५३ रतुवामाई नगरपालिका	१६,१७	१९,५७	०	०	३५,७४

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
८०१०११३६३ लेटाड नगरपालिका	११.६५	१३.६७	०	०	२५.३२
८०१०११३७३ सुनवर्षी नगरपालिका	१५.२६	१३.८५	०	०	२९.११
८०१०११३८३ सुन्दरहरैचा नगरपालिका	२०.४४	२४.२४	०	०	४४.६८
गाउँपालिका	९८.९७	१,००,७३	०	०	१,९९,७०
८०१०१३५५३ कटहरी गाउँपालिका	१२.८८	९.४९	०	०	२२.३७
८०१०१३५६३ कानेपोखरी गाउँपालिका	१२.७५	१२.५९	०	०	२५.३४
८०१०१३५७३ केराबारी गाउँपालिका	११.३२	१३.२३	०	०	२४.५५
८०१०१३५८३ ग्रामथान गाउँपालिका	११.७२	१४.७६	०	०	२६.४८
८०१०१३५९३ जहदा गाउँपालिका	१३.२०	१०.२५	०	०	२३.४५
८०१०१३६०३ धनपालथान गाउँपालिका	१२.५५	१२.८१	०	०	२५.३६
८०१०१३६१३ बुढीगंगा गाउँपालिका	१३.७३	१४.३६	०	०	२८.०९
८०१०१३६२३ मिक्लाजुङ गाउँपालिका	१०.८२	१३.२४	०	०	२४.०६
सुनसरी	२,०६.९५	२,३१.८४	०	०	४,३८.७९
उप-महानगरपालिका	६३.६०	६८.९५	०	०	१,३२.५५
८०१०१०३१३ इटहरी उप-महानगरपालिका	३१.६६	३४.१०	०	०	६५.७६
८०१०१०३२३ धरान उप-महानगरपालिका	३१.९४	३४.८५	०	०	६६.७९
नगरपालिका	६९.०४	८५.०८	०	०	१,५४.१२
८०१०११२७३ इनरुवा नगरपालिका	१७.६४	१९.५४	०	०	३७.१८
८०१०११२८३ दुहवी नगरपालिका	१६.३४	१८.४२	०	०	३४.७६
८०१०११२९३ बराह क्षेत्र नगरपालिका	१९.५२	३०.१२	०	०	४९.६४
८०१०११३०३ रामधुनी नगरपालिका	१५.५४	१७.००	०	०	३२.५४
गाउँपालिका	७४.३१	७७.८१	०	०	१,५२.१२
८०१०१३४९३ कोशी गाउँपालिका	१३.६५	११.५६	०	०	२५.२१
८०१०१३५०३ गढी गाउँपालिका	११.८९	११.४२	०	०	२३.३१
८०१०१३५१३ देवानगञ्ज गाउँपालिका	११.९३	१३.४८	०	०	२५.४१
८०१०१३५२३ बर्जु गाउँपालिका	११.००	१२.२१	०	०	२३.२१
८०१०१३५३३ भोक्राहा नरसिंह गाउँपालिका	१२.७२	१२.००	०	०	२४.७२
८०१०१३५४३ हरिनगर गाउँपालिका	१३.१२	१७.१४	०	०	३०.२६
सप्तरी	२,१२.३४	२,५०.९९	०	०	४,६३.३३
नगरपालिका	१,२३.१८	१,५७.२९	०	०	२,८०.४७
८०१०२१०१३ कञ्चनरूप नगरपालिका	१५.३८	१९.१३	०	०	३४.५१
८०१०२१०२३ खडक नगरपालिका	१३.७८	१९.१३	०	०	३२.९१

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
८०१०२१०३३ डाकनेघरी नगरपालिका	१३,४७	१८,५६	०	०	३२,०३
८०१०२१०४३ राजविराज नगरपालिका	१८,४२	२१,३८	०	०	३९,८०
८०१०२१०५३ बोदेबरसाईन नगरपालिका	१३,५५	१९,१५	०	०	३२,७०
८०१०२१०६३ शम्भुनाथ नगरपालिका	११,९५	१७,०८	०	०	२९,०३
८०१०२१०७३ सुरुगां नगरपालिका	१३,६२	१८,०७	०	०	३१,६९
८०१०२१०८३ हनुमाननगर कंकालिनी नगरपालिका	१३,९४	१६,३८	०	०	३०,३२
८०१०२१०९३ सप्तकोशी नगरपालिका	९,०७	८,४१	०	०	१७,४८
गाउँपालिका	८९,१६	९३,७०	०	०	१,८२,८६
८०१०२३०१३ अग्नीसाइर कृष्णासवरन गाउँपालिका	१०,०३	११,७७	०	०	२१,८०
८०१०२३०२३ छिन्नमस्ता गाउँपालिका	१०,२१	९,५९	०	०	१९,८०
८०१०२३०३३ तिरहुत गाउँपालिका	९,०३	७,७२	०	०	१६,७५
८०१०२३०४३ तिलाठीकोईलाडी गाउँपालिका	११,२४	१४,२३	०	०	२५,४७
८०१०२३०५३ विष्णुपुर गाउँपालिका	९,३३	१०,९३	०	०	२०,२६
८०१०२३०६३ राजगढ गाउँपालिका	१०,२९	१०,६२	०	०	२०,९१
८०१०२३०७३ महादेवा गाउँपालिका	१०,२६	१०,३०	०	०	२०,५६
८०१०२३०८३ रुपनी गाउँपालिका	९,८३	९,६९	०	०	१९,५२
८०१०२३५१३ बलान-विहुल गाउँपालिका	८,९४	८,८५	०	०	१७,७९
सिराहा	१,९९,७४	२,४७,९५	०	०	४,४७,६९
नगरपालिका	१,२२,२१	१,६१,६९	०	०	२,८३,९०
८०१०२११०३ कल्याणपुर नगरपालिका	१३,८२	१६,१२	०	०	२९,९४
८०१०२१११३ गोलबजार नगरपालिका	१५,२५	२०,८१	०	०	३६,०६
८०१०२११२३ धनगढीसाईं नगरपालिका	१४,१९	१५,५४	०	०	२९,७३
८०१०२११३३ मिर्चैया नगरपालिका	१४,२१	१८,१४	०	०	३२,३५
८०१०२११४३ लहान नगरपालिका	२१,८६	३१,९५	०	०	५३,८१
८०१०२११५३ सिरहा नगरपालिका	१९,८४	३०,७२	०	०	५०,५६
८०१०२११६३ सुखीपुर नगरपालिका	१२,१४	१७,४९	०	०	२९,६३
८०१०२११७३ कर्जन्हा नगरपालिका	१०,९०	१०,९२	०	०	२१,८२
गाउँपालिका	७७,५३	८६,२६	०	०	१,६३,७९
८०१०२३०९३ अर्नमा गाउँपालिका	८,८०	९,१७	०	०	१७,९७
८०१०२३१०३ औरही गाउँपालिका	८,९८	८,४७	०	०	१७,४५
८०१०२३११३ नरहा गाउँपालिका	७,९२	९,१२	०	०	१७,०४
८०१०२३१२३ नवराजपुर गाउँपालिका	७,८१	८,२३	०	०	१६,०४

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
८०१०२३१३३ बरियारपट्टी गाउँपालिका	९,३८	११,६२	०	०	२१,००
८०१०२३१४३ भगवानपुर गाउँपालिका	८,६५	८,७९	०	०	१७,४४
८०१०२३१५३ लक्ष्मीपुर पतारी गाउँपालिका	९,९३	१२,८६	०	०	२२,७९
८०१०२३१६३ विष्णुपुर गाउँपालिका	८,०१	८,१०	०	०	१६,११
८०१०२३१७३ सखुवानान्करकट्टी गाउँपालिका	८,०५	९,९०	०	०	१७,९५
धनुषा	२,३१,१५	२,५१,५१	०	०	४,८२,६६
उप-महानगरपालिका	३४,९६	४२,७५	०	०	७७,७१
८०१०२०३१३ जनकपुरधाम उपमहानगरपालिका	३४,९६	४२,७५	०	०	७७,७१
नगरपालिका	१,४०,४१	१,५३,९४	०	०	२,९४,३५
८०१०२११८३ क्षिरेश्वरनाथ नगरपालिका	१३,३०	१३,२४	०	०	२६,५४
८०१०२११९३ गणेशमान-चारनाथ नगरपालिका	११,८७	११,७९	०	०	२३,६६
८०१०२१२०३ धनुषाधाम नगरपालिका	१३,५३	१४,४०	०	०	२७,९३
८०१०२१२१३ नगराइन नगरपालिका	११,९९	११,०१	०	०	२३,००
८०१०२१२२३ मिथिला नगरपालिका	११,३६	१७,२४	०	०	२८,६०
८०१०२१२३३ विदेह नगरपालिका	११,२३	१३,९९	०	०	२५,२२
८०१०२१२४३ सबैला नगरपालिका	१४,७७	१७,४८	०	०	३२,२५
८०१०२१२५३ शहिदनगर नगरपालिका	१३,८७	१६,३४	०	०	३०,२१
८०१०२१२६३ कमला नगरपालिका	११,९५	१२,४५	०	०	२४,४०
८०१०२१२७३ मिथिला विहारी नगरपालिका	१४,३७	११,६५	०	०	२६,०२
८०१०२१२८३ हंसपुर नगरपालिका	१२,१७	१४,३५	०	०	२६,५२
गाउँपालिका	५५,७८	५४,८२	०	०	१,१०,६०
८०१०२३१८३ औरही गाउँपालिका	९,१४	९,७१	०	०	१८,८५
८०१०२३१९३ जनकनन्दिनी गाउँपालिका	९,५२	९,१४	०	०	१८,६६
८०१०२३२०३ बटेश्वर गाउँपालिका	८,९३	१०,८८	०	०	१९,८१
८०१०२३२१३ मुखियापट्टि मुसहरमिया गाउँपालिका	९,३७	७,६८	०	०	१७,०५
८०१०२३२२३ लक्ष्मीनिया गाउँपालिका	१०,१३	९,९९	०	०	२०,१२
८०१०२३५२३ धनौजी गाउँपालिका	८,६९	७,४२	०	०	१६,११
महोत्तरी	१,८८,८५	२,२५,४०	०	०	४,१४,२५
नगरपालिका	१,३५,१०	१,६९,२६	०	०	३,०४,३६
८०१०२१२९३ गौशाला नगरपालिका	१६,९५	१९,४६	०	०	३६,४१
८०१०२१३०३ जलेश्वर नगरपालिका	१६,३८	२५,२०	०	०	४१,५८
८०१०२१३१३ बर्दिबास नगरपालिका	१७,३७	३०,३८	०	०	४७,७५
८०१०२१३२३ औरही नगरपालिका	१०,७०	१०,०३	०	०	२०,७३

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
८०१०२१३३३ बलवा नगरपालिका	१२,६६	१३,८०	०	०	२६,४६
८०१०२१३४३ भैगाहा नगरपालिका	१३,२९	१६,४५	०	०	२९,७४
८०१०२१३५३ मटिहानी नगरपालिका	१०,७८	९,८९	०	०	२०,६७
८०१०२१३६३ मनरा सिसवा नगरपालिका	१४,५०	१५,९७	०	०	३०,४७
८०१०२१३७३ रामगोपालपुर नगरपालिका	१०,५४	१३,०७	०	०	२३,६१
८०१०२१३८३ लोहरपट्टी नगरपालिका	११,९३	१५,०१	०	०	२६,९४
गाउँपालिका	५३,७५	५६,१४	०	०	१,०९,८९
८०१०२३२३३ एकडारा गाउँपालिका	१०,००	१०,३२	०	०	२०,३२
८०१०२३२४३ पिपरा गाउँपालिका	११,७६	१४,४३	०	०	२६,१९
८०१०२३२५३ महोत्तरी गाउँपालिका	९,७५	१०,४२	०	०	२०,१७
८०१०२३२६३ सम्सी गाउँपालिका	१०,६०	८,७१	०	०	१९,३१
८०१०२३२७३ सोनमा गाउँपालिका	११,६४	१२,२६	०	०	२३,९०
सर्लाही	२,४२,८९	२,६४,२७	०	०	५,०७,१६
नगरपालिका	१,५६,१३	१,८६,६४	०	०	३,४२,७७
८०१०२१३९३ ईश्वरपुर नगरपालिका	१६,२८	२१,७०	०	०	३७,९८
८०१०२१४०३ गोडैटा नगरपालिका	१३,७७	२०,६७	०	०	३४,४४
८०१०२१४१३ मलंगवा नगरपालिका	१४,३०	१५,७२	०	०	३०,०२
८०१०२१४२३ लालबन्दी नगरपालिका	१६,५६	२६,८६	०	०	४३,४२
८०१०२१४३३ बरहथवा नगरपालिका	१७,८४	२०,६५	०	०	३८,४९
८०१०२१४४३ बलरा नगरपालिका	१३,८७	१५,७४	०	०	२९,६१
८०१०२१४५३ बागमती नगरपालिका	१३,२२	१०,८०	०	०	२४,०२
८०१०२१४६३ हरिपुर नगरपालिका	११,९८	१५,१८	०	०	२७,१६
८०१०२१४७३ हरिबन नगरपालिका	१३,७८	१७,०१	०	०	३०,७९
८०१०२१४८३ हरिपुर्वा नगरपालिका	११,५२	९,२२	०	०	२०,७४
८०१०२१४९३ कबिलासी नगरपालिका	१३,०१	१३,०९	०	०	२६,१०
गाउँपालिका	८६,७६	७७,६३	०	०	१,६४,३९
८०१०२३२८३ चक्रघट्टा गाउँपालिका	९,६९	११,०४	०	०	२०,७३
८०१०२३२९३ चन्द्रनगर गाउँपालिका	११,०९	९,०६	०	०	२०,१५
८०१०२३३०३ धनकौल गाउँपालिका	९,३३	७,३९	०	०	१६,६२
८०१०२३३१३ ब्रह्मपुरी गाउँपालिका	१०,३७	११,४७	०	०	२१,८४
८०१०२३३२३ रामनगर गाउँपालिका	९,९८	९,९१	०	०	१९,८९
८०१०२३३३३ विष्णु गाउँपालिका	९,२४	७,६६	०	०	१६,९०

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
८०१०२३५३३ बसवरीया गाउँपालिका	९,०३	६,२५	०	०	१५,२८
८०१०२३५४३ कौडेना गाउँपालिका	९,३९	७,९७	०	०	१७,३६
८०१०२३५५३ पर्सा गाउँपालिका	८,७४	६,८८	०	०	१५,६२
रौतहट	२,१५,८८	२,३०,२६	०	०	४,४६,१४
नगरपालिका	१,९७,९२	२,०९,७५	०	०	४,०७,६७
८०१०२१५०३ गरुडा नगरपालिका	१४,४०	१८,९५	०	०	३३,३५
८०१०२१५१३ गौर नगरपालिका	१२,१३	१५,६३	०	०	२७,७६
८०१०२१५२३ चन्द्रपुर नगरपालिका	१८,४५	२५,५५	०	०	४४,००
८०१०२१५३३ ईशनाथ नगरपालिका	१२,७७	१०,८२	०	०	२३,५९
८०१०२१५४३ कटहरीया नगरपालिका	११,८६	१२,९५	०	०	२४,८१
८०१०२१५५३ गढीमाई नगरपालिका	१२,३२	११,८५	०	०	२४,१७
८०१०२१५६३ गजुरा नगरपालिका	१३,६८	१२,९९	०	०	२६,६७
८०१०२१५७३ देवाही गोनाही नगरपालिका	१०,७२	१०,४७	०	०	२१,१९
८०१०२१५८३ परोहा नगरपालिका	११,८४	११,९५	०	०	२३,७९
८०१०२१५९३ फतुवा विजयपुर नगरपालिका	११,६९	११,४८	०	०	२३,१७
८०१०२१६०३ बौधीमाई नगरपालिका	११,०४	७,६६	०	०	१८,७०
८०१०२१६१३ माधवनारायण नगरपालिका	११,५०	१२,००	०	०	२३,५०
८०१०२१६२३ मौलापुर नगरपालिका	९,७२	१०,१९	०	०	१९,९१
८०१०२१६३३ राजपुर नगरपालिका	१२,१३	१०,८७	०	०	२३,००
८०१०२१६४३ वृन्दावन नगरपालिका	१२,६०	१२,०२	०	०	२४,६२
८०१०२१७१३ राजदेवी नगरपालिका	११,०७	१४,३७	०	०	२५,४४
गाउँपालिका	१७,९६	२०,५१	०	०	३८,४७
८०१०२३३४३ दुर्गाभगवती गाउँपालिका	९,११	११,३५	०	०	२०,४६
८०१०२३५६३ यमुनामाई गाउँपालिका	८,८५	९,१६	०	०	१८,०१
बारा	२,१६,००	२,४७,३३	०	०	४,६३,३३
उप-महानगरपालिका	५८,३६	७८,३८	०	०	१,३६,७४
८०१०२०३२३ कलैया उपमहानगरपालिका	२९,१६	४०,१०	०	०	६९,२६
८०१०२०३३३ जितपुर-सिमरा उपमहानगरपालिका	२९,२०	३८,२८	०	०	६७,४८
नगरपालिका	६८,७०	८९,१५	०	०	१,५७,८५
८०१०२१६५३ कोल्हवी नगरपालिका	१४,२७	१९,६८	०	०	३३,९५
८०१०२१६६३ निजगढ नगरपालिका	१२,४२	१७,३१	०	०	२९,७३
८०१०२१६७३ महागढीमाई नगरपालिका	१५,७०	२३,४२	०	०	३९,१२
८०१०२१६८३ सिम्रौनगढ नगरपालिका	१४,५२	१६,९०	०	०	३१,४२

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
८०१०२१६९३ पचरोता नगरपालिका	११.७९	११.८४	०	०	२३.६३
गाउँपालिका	८८.९४	७९.८०	०	०	१६८.७४
८०१०२३३५३ आदर्श कोटावल गाउँपालिका	१०.१४	९.३८	०	०	१९.५२
८०१०२३३६३ करैयामाई गाउँपालिका	१०.०५	१०.९३	०	०	२०.९८
८०१०२३३७३ देवताल गाउँपालिका	९.४१	७.१६	०	०	१६.५७
८०१०२३३८३ परवानीपुर गाउँपालिका	९.५४	५.९६	०	०	१५.५०
८०१०२३३९३ प्रसौनी गाउँपालिका	१०.०९	८.२८	०	०	१८.३७
८०१०२३४०३ फेटा गाउँपालिका	९.९२	१०.८४	०	०	२०.७६
८०१०२३४१३ बारागढी गाउँपालिका	१०.१३	९.३८	०	०	१९.५१
८०१०२३४२३ सुवर्ण गाउँपालिका	१०.१५	१०.१४	०	०	२०.२९
८०१०२३५७३ विश्रामपुर गाउँपालिका	९.५१	७.७३	०	०	१७.२४
पर्सा	१.७६.६१	२.१०.९५	०	०	३.८७.५६
महानगरपालिका	४४.१४	६१.२३	०	०	१०५.३७
८०१०२०११३ वीरगञ्ज महानगरपालिका	४४.१४	६१.२३	०	०	१०५.३७
नगरपालिका	३६.८५	४६.६९	०	०	८३.५४
८०१०२१७०३ पोखरिया नगरपालिका	११.४६	१६.०३	०	०	२७.४९
८०१०२१७२३ पर्सागढी नगरपालिका	१२.६२	१३.६८	०	०	२६.३०
८०१०२१७३३ बहुदरमाई नगरपालिका	१२.७७	१६.९८	०	०	२९.७५
गाउँपालिका	९५.६२	१.०३.०३	०	०	१९८.६५
८०१०२३४३३ छिपहरमाई गाउँपालिका	९.९५	९.२३	०	०	१९.१८
८०१०२३४४३ जगरनाथपुर गाउँपालिका	११.०४	११.८७	०	०	२२.९१
८०१०२३४५३ धोबीनी गाउँपालिका	८.२६	७.४३	०	०	१५.६९
८०१०२३४६३ पकाहा मैनपुर गाउँपालिका	८.८३	७.७१	०	०	१६.५४
८०१०२३४७३ पटेर्वा सुगौली गाउँपालिका	९.५०	११.७६	०	०	२१.२६
८०१०२३४८३ बिन्दबासिनी गाउँपालिका	९.६२	८.५६	०	०	१८.१८
८०१०२३४९३ सखुवा प्रसौनी गाउँपालिका	११.२२	१४.३१	०	०	२५.५३
८०१०२३५०३ ठोरी गाउँपालिका	९.०३	१५.०४	०	०	२४.०७
८०१०२३५८३ कालिकामाई गाउँपालिका	९.०१	९.२५	०	०	१८.२६
८०१०२३५९३ जिराभवानी गाउँपालिका	९.१६	७.८७	०	०	१७.०३
दोलखा	१.१०.४८	१.४४.६४	०	०	२.५५.१२

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
नगरपालिका	२७,९५	३९,०३	०	०	६६,९८
८०१०३१०५३ जिरी नगरपालिका	१०,७४	१५,१०	०	०	२५,८४
८०१०३१०६३ भिमेध्वर नगरपालिका	१७,२१	२३,९३	०	०	४१,१४
गाउँपालिका	८२,५३	१,०५,६१	०	०	१,८८,१४
८०१०३३१४३ कालिन्चोक गाउँपालिका	१३,०६	१८,५७	०	०	३१,६३
८०१०३३१५३ गौरीगङ्गा गाउँपालिका	१०,६५	१३,७९	०	०	२४,४४
८०१०३३१६३ तामाकोशी गाउँपालिका	११,८७	१६,४७	०	०	२८,३४
८०१०३३१७३ बैतेध्वर गाउँपालिका	१२,०६	१४,३६	०	०	२६,४२
८०१०३३१८३ मेलुङ्गा गाउँपालिका	१२,२६	१५,६६	०	०	२७,९२
८०१०३३१९३ विगु गाउँपालिका	११,०९	१२,८१	०	०	२३,९०
८०१०३३२०३ शैलुङ्गा गाउँपालिका	११,५४	१३,९५	०	०	२५,४९
रामेछाप	१,१०,३२	१,४०,०९	०	०	२,५०,४१
नगरपालिका	३५,९४	४९,९८	०	०	८५,९२
८०१०३१०३३ मन्थली नगरपालिका	२०,५९	३०,९३	०	०	५१,५२
८०१०३१०४३ रामेछाप नगरपालिका	१५,३५	१९,०५	०	०	३४,४०
गाउँपालिका	७४,३८	९०,११	०	०	१,६४,४९
८०१०३३०८३ उमाकुण्ड गाउँपालिका	११,०९	११,९७	०	०	२३,०६
८०१०३३०९३ खाँडादेवी गाउँपालिका	१४,१४	१८,८३	०	०	३२,९७
८०१०३३१०३ गोकुलगङ्गा गाउँपालिका	१२,३७	१४,६७	०	०	२७,०४
८०१०३३११३ दोरम्बा गाउँपालिका	१२,४८	१४,८७	०	०	२७,३५
८०१०३३१२३ लिखु तामाकोशी गाउँपालिका	१३,०८	१५,४८	०	०	२८,५६
८०१०३३१३३ सुनापति गाउँपालिका	११,२२	१४,२९	०	०	२५,५१
सिन्धुली	९९,४४	१,७४,१८	०	०	२,७३,६२
नगरपालिका	३५,३१	६७,५५	०	०	१,०२,८६
८०१०३१०९३ कमलामाई नगरपालिका	१७,९३	३७,१९	०	०	५५,१२
८०१०३१०२३ दुधौली नगरपालिका	१७,३८	३०,३६	०	०	४७,७४
गाउँपालिका	६४,१३	१,०६,६३	०	०	१,७०,७६
८०१०३३०९३ गोलन्जोर गाउँपालिका	८,३४	१६,१९	०	०	२४,५३
८०१०३३०२३ धयाङलेख गाउँपालिका	७,०३	९,३९	०	०	१६,४२
८०१०३३०३३ तीनपाटन गाउँपालिका	११,९७	२४,३६	०	०	३६,३३
८०१०३३०४३ फिक्कल गाउँपालिका	७,६९	१४,८०	०	०	२२,४९

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
८०१०३३०५३ मरिण गाउँपालिका	९,९९	१३,४२	०	०	२३,४१
८०१०३३०६३ सुनकोशी गाउँपालिका	९,९९	१४,९७	०	०	२४,९६
८०१०३३०७३ हरिहरपुरगढी गाउँपालिका	९,९२	१२,५०	०	०	२२,४२
काभ्रेपलान्चोक	१,३६,७७	२,२१,२५	०	०	३,५८,०२
नगरपालिका	७८,०४	१,२०,०२	०	०	१,९८,०६
८०१०३१३०३ धुलिखेल नगरपालिका	१२,०७	२१,२१	०	०	३३,२८
८०१०३१३१३ नमोबुद्ध नगरपालिका	१०,७३	१८,२२	०	०	२८,९५
८०१०३१३२३ पनौती नगरपालिका	१४,४२	२२,११	०	०	३६,५३
८०१०३१३३३ पाँचखाल नगरपालिका	१२,८०	१८,२९	०	०	३१,०९
८०१०३१३४३ बनेपा नगरपालिका	१६,४३	२३,१३	०	०	३९,५६
८०१०३१३५३ मण्डनदेउपुर नगरपालिका	११,५९	१७,०६	०	०	२८,६५
गाउँपालिका	५८,७३	१,०१,२३	०	०	१,५९,९६
८०१०३३५९३ खानीखोला गाउँपालिका	७,११	८,९१	०	०	१६,०२
८०१०३३६०३ चौरिदेउराली गाउँपालिका	८,७८	१९,९२	०	०	२८,७०
८०१०३३६१३ तेमाल गाउँपालिका	९,०९	१४,३९	०	०	२३,४८
८०१०३३६२३ बेथानचोक गाउँपालिका	७,६२	१२,७६	०	०	२०,३८
८०१०३३६३३ भुम्लु गाउँपालिका	८,१०	१४,७३	०	०	२२,८३
८०१०३३६४३ महाभारत गाउँपालिका	७,७५	१०,४९	०	०	१८,२४
८०१०३३६५३ रोशी गाउँपालिका	१०,२८	२०,०३	०	०	३०,३१
सिन्धुपाल्चोक	१,५५,६२	१,९०,५०	०	०	३,४६,१२
नगरपालिका	५४,६२	७५,६३	०	०	१,३०,२५
८०१०३१०७३ चौतारा सागाचोकगढी नगरपालिका	२०,१७	३१,८८	०	०	५२,०५
८०१०३१०८३ मेलम्ची नगरपालिका	१९,९४	२७,५५	०	०	४७,४९
८०१०३१०९३ बाह्रविसे नगरपालिका	१४,५१	१६,२०	०	०	३०,७१
गाउँपालिका	१,०१,००	१,१४,८७	०	०	२,१५,८७
८०१०३३२१३ ईन्द्रावती गाउँपालिका	१४,५३	१८,९९	०	०	३३,५२
८०१०३३२२३ जुगल गाउँपालिका	१०,८१	१२,३७	०	०	२३,१८
८०१०३३२३३ त्रिपुरासुन्दरी गाउँपालिका	९,२५	१०,६१	०	०	१९,८६
८०१०३३२४३ पाँचपोखरी थाङपाल गाउँपालिका	११,९०	१३,५४	०	०	२५,४४
८०१०३३२५३ बलेफी गाउँपालिका	११,७७	११,९६	०	०	२३,७३
८०१०३३२६३ भोटेकोशी गाउँपालिका	१०,७५	८,८२	०	०	१९,५७
८०१०३३२७३ लिसंखुपाखर गाउँपालिका	१०,२०	११,५६	०	०	२१,७६

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
८०१०३३२८३ सुनकोशी गाउँपालिका	१०,८८	१५,५८	०	०	२६,४६
८०१०३३२९३ हेलम्बु गाउँपालिका	१०,९१	११,४४	०	०	२२,३५
रसुवा	३८,४९	४३,८८	०	०	८२,३७
गाउँपालिका	३८,४९	४३,८८	०	०	८२,३७
८०१०३३३०३ उत्तरगया गाउँपालिका	७,४४	१०,१०	०	०	१७,५४
८०१०३३३१३ कालिका गाउँपालिका	८,०२	९,८५	०	०	१७,८७
८०१०३३३२३ गोसाईकुण्ड गाउँपालिका	७,७५	८,२५	०	०	१६,००
८०१०३३३३३ नौकुण्ड गाउँपालिका	८,५२	९,७१	०	०	१८,२३
८०१०३३३४३ आमाछोदिङमो गाउँपालिका	६,७६	५,९७	०	०	१२,७३
नुवाकोट	१,०७,६३	१,७५,३३	०	०	२,८२,९६
नगरपालिका	२८,८१	५३,१५	०	०	८१,९६
८०१०३११२३ विदुर नगरपालिका	१५,७७	३०,११	०	०	४५,८८
८०१०३११३३ बेलकोटगढी नगरपालिका	१३,०४	२३,०४	०	०	३६,०८
गाउँपालिका	७८,८२	१,२२,१८	०	०	२,०१,००
८०१०३३४६३ ककनी गाउँपालिका	९,७९	१६,५९	०	०	२६,३८
८०१०३३४७३ किस्पाङ गाउँपालिका	७,१३	१०,७०	०	०	१७,८३
८०१०३३४८३ तादीगाउँ गाउँपालिका	७,८०	१३,२२	०	०	२१,०२
८०१०३३४९३ तारकेधर गाउँपालिका	७,२४	१०,८०	०	०	१८,०४
८०१०३३५०३ दुप्चेधर गाउँपालिका	८,५४	१३,४३	०	०	२१,९७
८०१०३३५१३ पञ्चकन्या गाउँपालिका	७,४६	९,६०	०	०	१७,०६
८०१०३३५२३ म्यागङ गाउँपालिका	६,९१	१०,५९	०	०	१७,५०
८०१०३३५३३ लिखु गाउँपालिका	७,७९	११,०५	०	०	१८,८४
८०१०३३५४३ शिवपुरी गाउँपालिका	८,६२	१६,७४	०	०	२५,३६
८०१०३३५५३ सुर्यगढी गाउँपालिका	७,५४	९,४६	०	०	१७,००
धादिङ	१,७८,५८	१,८४,४५	०	०	३,६३,०३
नगरपालिका	३९,७३	४३,७२	०	०	८३,४५
८०१०३११०३ धुनीबिसेी नगरपालिका	१६,०१	१३,५६	०	०	२९,५७
८०१०३१११३ नीलकण्ठ नगरपालिका	२३,७२	३०,१६	०	०	५३,८८
गाउँपालिका	१,३८,८५	१,४०,७३	०	०	२,७९,५८
८०१०३३३५३ खनियाबास गाउँपालिका	८,९८	७,९०	०	०	१६,८८
८०१०३३३६३ गङ्गाजमुना गाउँपालिका	१२,४३	१५,५२	०	०	२८,९५

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
८०१०३३३७३ गजुरी गाउँपालिका	१४,७७	१२,७४	०	०	२७,५१
८०१०३३३८३ गल्छी गाउँपालिका	१४,२०	१२,०६	०	०	२६,२६
८०१०३३३९३ ज्वालामूखी गाउँपालिका	१३,४४	१४,१४	०	०	२७,५८
८०१०३३४०३ त्रिपुरासुन्दरी गाउँपालिका	१३,१६	१६,६२	०	०	२९,७८
८०१०३३४१३ थाक्रे गाउँपालिका	१६,३४	१४,९१	०	०	३१,२५
८०१०३३४२३ नेत्रावती डबजोङ्ग गाउँपालिका	९,२७	६,४४	०	०	१७,७१
८०१०३३४३३ बेनीघाट रोराङ्ग गाउँपालिका	१५,८५	१८,११	०	०	३३,९६
८०१०३३४४३ रुवी भ्याली गाउँपालिका	७,०९	६,२९	०	०	१३,३८
८०१०३३४५३ सिद्धलेक गाउँपालिका	१३,३२	१५,००	०	०	२८,३२
चितवन	१,३७,०६	२,१४,४७	०	०	३,५१,५३
महानगरपालिका	४७,४७	८४,९७	०	०	१,३२,४४
८०१०३०१३३ भरतपुर महानगरपालिका	४७,४७	८४,९७	०	०	१,३२,४४
नगरपालिका	७९,९१	१,१३,१८	०	०	१,९३,०९
८०१०३१३७३ कालिका नगरपालिका	१४,१८	१९,१४	०	०	३३,३२
८०१०३१३८३ खैरहनी नगरपालिका	१६,६२	२०,७५	०	०	३७,३७
८०१०३१३९३ माडी नगरपालिका	१२,९६	१९,१५	०	०	३२,११
८०१०३१४०३ रत्ननगर नगरपालिका	१९,१३	२८,२०	०	०	४७,३३
८०१०३१४१३ राप्ती नगरपालिका	१७,०२	२५,९४	०	०	४२,९६
गाउँपालिका	९,६८	१६,३२	०	०	२६,००
८०१०३३७४३ इच्छाकामना गाउँपालिका	९,६८	१६,३२	०	०	२६,००
मकवानपुर	१,२८,२९	१,७१,८१	०	०	३,००,१०
उप-महानगरपालिका	३३,९५	५१,५९	०	०	८५,५४
८०१०३०३१३ हेटौँडा उप-महानगरपालिका	३३,९५	५१,५९	०	०	८५,५४
नगरपालिका	१३,२१	१६,८९	०	०	३२,१०
८०१०३१३६३ थाहा नगरपालिका	१३,२१	१६,८९	०	०	३२,१०
गाउँपालिका	८१,१३	१,०१,३३	०	०	१,८२,४६
८०१०३३६६३ ईन्द्रसरोवर गाउँपालिका	७,०४	७,७८	०	०	१४,८२
८०१०३३६७३ कैलाश गाउँपालिका	९,१५	१०,९३	०	०	२०,०८
८०१०३३६८३ बकैया गाउँपालिका	१२,३१	१९,०१	०	०	३१,३२
८०१०३३६९३ बाग्मती गाउँपालिका	१०,७२	१२,१७	०	०	२२,८९
८०१०३३७०३ भिमफेदी गाउँपालिका	९,८७	१४,१४	०	०	२४,०१

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
८०१०३३७१३ मकवानपुरगढी गाउँपालिका	९,८४	१३,६६	०	०	२३,५०
८०१०३३७२३ मनहरी गाउँपालिका	१२,५३	१२,४७	०	०	२५,००
८०१०३३७३३ राक्सिराङ्ग गाउँपालिका	९,६७	११,१७	०	०	२०,८४
भक्तपुर	८०,१४	९४,२८	०	०	१,७४,४२
नगरपालिका	८०,१४	९४,२८	०	०	१,७४,४२
८०१०३१२६३ चौगुनारायण नगरपालिका	१६,७७	२६,८३	०	०	४३,६०
८०१०३१२७३ भक्तपुर नगरपालिका	२१,२०	२६,४४	०	०	४७,६४
८०१०३१२८३ मध्यपुर थिमी नगरपालिका	२१,७९	१६,१७	०	०	३७,९६
८०१०३१२९३ सूर्यविनायक नगरपालिका	२०,३८	२४,८३	०	०	४५,२१
ललितपुर	१,०७,३४	१,२७,३७	०	०	२,३४,७१
महानगरपालिका	४८,०१	४३,६०	०	०	९१,६१
८०१०३०१२३ ललितपुर महानगरपालिका	४८,०१	४३,६०	०	०	९१,६१
नगरपालिका	३८,८३	४७,३०	०	०	८६,१३
८०१०३१२४३ गोदावरी नगरपालिका	२०,७२	३०,७७	०	०	५१,४९
८०१०३१२५३ महालक्ष्मी नगरपालिका	१८,११	१६,५३	०	०	३४,६४
गाउँपालिका	२०,५०	३६,४७	०	०	५६,९७
८०१०३३५६३ कोन्ज्योसोम गाउँपालिका	६,६३	९,८४	०	०	१६,४८
८०१०३३५७३ बागमती गाउँपालिका	७,०६	१४,४०	०	०	२२,४६
८०१०३३५८३ महाङ्काल गाउँपालिका	६,८१	११,२२	०	०	१८,०३
काठमाडौं	२,७४,८९	२,८४,६१	०	०	५,६०,५०
महानगरपालिका	७५,२१	१,०८,०६	०	०	१,८३,२७
८०१०३०११३ काठमाण्डौ महानगरपालिका	७५,२१	१,०८,०६	०	०	१,८३,२७
नगरपालिका	१,९९,६८	१,७७,५५	०	०	३,७७,२३
८०१०३११४३ कागेश्वरी-मनोहरा नगरपालिका	१८,१५	१९,४०	०	०	३७,५५
८०१०३११५३ कीर्तिपुर नगरपालिका	१९,२२	१८,७७	०	०	३७,९९
८०१०३११६३ गोकर्णेश्वर नगरपालिका	२५,७०	१७,२६	०	०	४२,९६
८०१०३११७३ चन्द्रागिरी नगरपालिका	२२,५५	२६,९०	०	०	४९,४५
८०१०३११८३ टोखा नगरपालिका	२४,७६	१२,४७	०	०	३७,२३
८०१०३११९३ तारकेश्वर नगरपालिका	२१,४३	२३,४५	०	०	४४,८८
८०१०३१२०३ दक्षिणकाली नगरपालिका	१०,४६	१४,३५	०	०	२४,८१
८०१०३१२१३ नागार्जुन नगरपालिका	२०,३१	१४,६९	०	०	३५,००
८०१०३१२२३ बुढानिलकण्ठ नगरपालिका	२६,५१	१४,९३	०	०	४२,४४

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
८०१०३१२३३ शंखरापुर नगरपालिका	१०,५९	१४,३३	०	०	२४,९२
गोरखा	१,४९,४१	१,८४,६७	०	०	३,३४,०८
नगरपालिका	४१,७०	५०,२६	०	०	९१,९६
८०१०४११४३ गोरखा नगरपालिका	२३,३१	२६,९४	०	०	५०,२५
८०१०४११५३ पालुङटार नगरपालिका	१८,३९	२३,३२	०	०	४१,७१
गाउँपालिका	१,०७,७१	१,३४,४१	०	०	२,४२,१२
८०१०४३१७३ अजिरकोट गाउँपालिका	१०,५९	११,९०	०	०	२२,४९
८०१०४३१८३ आरूघाट गाउँपालिका	१३,१३	१४,८९	०	०	२८,०२
८०१०४३१९३ गण्डकी गाउँपालिका	१३,४१	१४,९०	०	०	२९,३१
८०१०४३२०३ चुमनुव्री गाउँपालिका	६,६१	८,५३	०	०	१५,१४
८०१०४३२१३ धार्चे गाउँपालिका	८,९४	९,३१	०	०	१८,२५
८०१०४३२२३ भिमसेनथापा गाउँपालिका	१३,१४	१८,१८	०	०	३१,३२
८०१०४३२३३ शहिद लखन गाउँपालिका	१४,६९	१७,५०	०	०	३२,१९
८०१०४३२४३ सिरानचोक गाउँपालिका	१३,७७	२०,९७	०	०	३४,७४
८०१०४३२५३ बारपाक सुलिकोट गाउँपालिका	१३,७३	१७,२३	०	०	३०,९६
लमजुङ	७२,९१	१,३९,३४	०	०	२,१२,२५
नगरपालिका	४२,६६	८६,७०	०	०	१,२९,३६
८०१०४११६३ बेसीशहर नगरपालिका	१३,६१	२१,९५	०	०	३५,५६
८०१०४११७३ मध्यनेपाल नगरपालिका	९,७७	२२,२५	०	०	३२,०२
८०१०४११८३ राईनास नगरपालिका	८,६०	१९,९०	०	०	२८,५०
८०१०४११९३ सुन्दरबजार नगरपालिका	१०,६८	२२,६०	०	०	३३,२८
गाउँपालिका	३०,२५	५२,६४	०	०	८२,८९
८०१०४३३०३ कव्लासोथार गाउँपालिका	७,०६	१०,६८	०	०	१७,७४
८०१०४३३१३ दुधपोखरी गाउँपालिका	६,८८	९,७१	०	०	१६,५९
८०१०४३३२३ दोर्दी गाउँपालिका	८,१५	१६,२९	०	०	२४,४४
८०१०४३३३३ मसूर्याडदी गाउँपालिका	८,१६	१५,९६	०	०	२४,१२
तनहुँ	१,१२,३५	१,८८,३५	०	०	३,००,७०
नगरपालिका	५९,७४	१,१४,३०	०	०	१,७४,०४
८०१०४११०३ भानु नगरपालिका	१४,३५	२८,९३	०	०	४३,२८
८०१०४१११३ भिमाद नगरपालिका	११,४८	१७,७१	०	०	२९,१९
८०१०४११२३ व्यास नगरपालिका	१९,२०	४१,७३	०	०	६०,९३

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
८०१०४११३३ शुक्लागण्डकी नगरपालिका	१४,७१	२४,९३	०	०	४०,६४
गाउँपालिका	५२,६१	७४,०५	०	०	१,२६,६६
८०१०४३११३ आँबुखैरेनी गाउँपालिका	८,९०	१२,५५	०	०	२१,४५
८०१०४३१२३ ऋषिङ्ग गाउँपालिका	९,७५	१४,८७	०	०	२४,६२
८०१०४३१३३ घिरिङ गाउँपालिका	८,२२	१०,२५	०	०	१८,४७
८०१०४३१४३ देवघाट गाउँपालिका	७,७३	१२,४४	०	०	२०,१७
८०१०४३१५३ म्याग्दे गाउँपालिका	९,४४	११,९६	०	०	२१,४०
८०१०४३१६३ बन्दिपुर गाउँपालिका	८,५७	११,९८	०	०	२०,५५
कास्की	९४,७८	१,९१,२८	०	०	२,८६,०६
महानगरपालिका	६०,०२	१,१७,२७	०	०	१,७७,२९
८०१०४०११३ पोखरा महानगरपालिका	६०,०२	१,१७,२७	०	०	१,७७,२९
गाउँपालिका	३४,७६	७४,०१	०	०	१,०८,७७
८०१०४३३४३ अन्नपूर्ण गाउँपालिका	९,७०	२१,१०	०	०	३०,८०
८०१०४३३५३ माछापुच्छ्रे गाउँपालिका	९,३१	१९,०४	०	०	२८,३५
८०१०४३३६३ मादी गाउँपालिका	८,२३	२०,००	०	०	२८,२३
८०१०४३३७३ रूपा गाउँपालिका	७,५२	१३,८७	०	०	२१,३९
मनाङ	२६,६०	२०,६९	०	०	४७,२९
गाउँपालिका	२६,६०	२०,६९	०	०	४७,२९
८०१०४३२६३ चामे गाउँपालिका	६,६४	३,७८	०	०	१०,४२
८०१०४३२७३ नार्पा भुमि गाउँपालिका	६,७०	२,३२	०	०	९,०२
८०१०४३२८३ नासो गाउँपालिका	६,६४	७,७९	०	०	१४,४३
८०१०४३२९३ मनाङ दिछुयाङ गाउँपालिका	६,६२	६,८०	०	०	१३,४२
मुस्ताङ	३३,४७	३५,५५	०	०	६९,०२
गाउँपालिका	३३,४७	३५,५५	०	०	६९,०२
८०१०४३५४३ घरपझोड गाउँपालिका	६,७९	८,६४	०	०	१५,४३
८०१०४३५५३ थासाङ गाउँपालिका	६,७९	१०,२८	०	०	१७,०७
८०१०४३५६३ लो-घेकर दामोदरकुण्ड गाउँपालिका	६,६३	३,६४	०	०	१०,२७
८०१०४३५७३ लोमन्थाङ गाउँपालिका	६,६३	५,८३	०	०	१२,४६
८०१०४३५८३ बाह्रगाँउ मुक्तिक्षेत्र गाउँपालिका	६,६३	७,१६	०	०	१३,७९

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
पर्वत	६३,३२	१,४०,२०	०	०	२,०३,५२
नगरपालिका	२३,५८	६१,९२	०	०	८५,५०
८०१०४१२०३ कुश्मा नगरपालिका	१३,४३	३३,२८	०	०	४६,७१
८०१०४१२१३ फलेवास नगरपालिका	१०,१५	२८,६४	०	०	३८,७९
गाउँपालिका	३९,७४	७८,२८	०	०	१,१८,०२
८०१०४३३८३ जलजला गाउँपालिका	९,१७	१६,०८	०	०	२५,२५
८०१०४३३९३ पैयू गाउँपालिका	७,४९	१३,१७	०	०	२०,६६
८०१०४३४०३ महाशिला गाउँपालिका	६,८०	१२,६०	०	०	१९,४०
८०१०४३४१३ मोदी गाउँपालिका	९,१०	२३,००	०	०	३२,१०
८०१०४३४२३ विहादी गाउँपालिका	७,१८	१३,४३	०	०	२०,६१
स्याङ्जा	१,११,१८	२,०६,२८	०	०	३,१७,४६
नगरपालिका	६३,१७	१,२१,२३	०	०	१,८४,४०
८०१०४१०५३ गल्याङ नगरपालिका	१२,७१	२३,९०	०	०	३६,६१
८०१०४१०६३ चापाकोट नगरपालिका	१०,३६	२१,९६	०	०	३२,३२
८०१०४१०७३ पुतलीबजार नगरपालिका	१४,२२	२९,१०	०	०	४३,३२
८०१०४१०८३ भीरकोट नगरपालिका	१०,१४	१४,७१	०	०	२५,८५
८०१०४१०९३ बालिङ नगरपालिका	१४,७४	३०,५६	०	०	४६,३०
गाउँपालिका	४८,०१	८५,०५	०	०	१,३३,०६
८०१०४३०५३ अर्जुनचौपारी गाउँपालिका	७,६४	१२,८१	०	०	२०,४५
८०१०४३०६३ आँधिखोला गाउँपालिका	७,९४	१८,८६	०	०	२६,८०
८०१०४३०७३ कालीगण्डकी गाउँपालिका	९,३९	१६,९४	०	०	२६,३३
८०१०४३०८३ फेदीखोला गाउँपालिका	७,०५	११,८६	०	०	१८,९१
८०१०४३०९३ विरुवा गाउँपालिका	८,१६	१४,०६	०	०	२२,२२
८०१०४३१०३ हरिनाथ गाउँपालिका	७,८३	१०,५२	०	०	१८,३५
म्याग्दी	५०,१४	९२,५५	०	०	१,४२,६९
नगरपालिका	१२,१४	२३,९९	०	०	३६,१३
८०१०४१२६३ बेनी नगरपालिका	१२,१४	२३,९९	०	०	३६,१३
गाउँपालिका	३८,००	६८,५६	०	०	१,०६,५६
८०१०४३४९३ अन्नपूर्ण गाउँपालिका	७,११	१६,८३	०	०	२३,९४
८०१०४३५०३ धवलागिरी गाउँपालिका	७,१८	१२,१५	०	०	१९,३३
८०१०४३५१३ मंगला गाउँपालिका	७,७३	१२,८७	०	०	२०,६०

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
८०१०४३५२३ मालिका गाउँपालिका	८,३२	१३,८९	०	०	२१,२१
८०१०४३५३३ रघुसंगा गाउँपालिका	७,६६	१३,८२	०	०	२१,४८
बागलुङ	१,००,९०	१,७९,०२	०	०	२,७९,९२
नगरपालिका	४९,६०	१,०१,५६	०	०	१,५१,१६
८०१०४१२२३ गल्कोट नगरपालिका	११,६२	२४,९५	०	०	३६,५७
८०१०४१२३३ जैमिनी नगरपालिका	११,५६	२६,६३	०	०	३८,१९
८०१०४१२४३ ढोरपाटन नगरपालिका	९,९५	१३,६४	०	०	२३,५९
८०१०४१२५३ बागलुङ नगरपालिका	१६,४७	३६,३४	०	०	५२,८१
गाउँपालिका	५१,३०	७७,४६	०	०	१,२८,७६
८०१०४३४३३ काठेखोला गाउँपालिका	९,९१	२०,८४	०	०	३०,७५
८०१०४३४४३ तमानखोला गाउँपालिका	७,००	६,४१	०	०	१३,४१
८०१०४३४५३ ताराखोला गाउँपालिका	७,०५	८,४५	०	०	१५,५०
८०१०४३४६३ निसीखोला गाउँपालिका	९,०४	१०,८४	०	०	१९,८८
८०१०४३४७३ बढिगाड गाउँपालिका	११,०४	२०,०५	०	०	३१,०९
८०१०४३४८३ बरेङ गाउँपालिका	७,२६	१०,८७	०	०	१८,१३
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	९९,७२	१,४५,०४	०	०	२,४४,७६
नगरपालिका	६३,०४	९२,६९	०	०	१,५५,७३
८०१०४१०१३ कावासोती नगरपालिका	१७,१०	२६,२५	०	०	४३,३५
८०१०४१०२३ गैडाकोट नगरपालिका	१६,४३	२२,२१	०	०	३८,६४
८०१०४१०३३ देवचुली नगरपालिका	१३,७३	१९,८७	०	०	३३,६०
८०१०४१०४३ मध्यविन्दु नगरपालिका	१५,७८	२४,३६	०	०	४०,१४
गाउँपालिका	३६,६८	५२,३५	०	०	८९,०३
८०१०४३०१३ बौदीकाली गाउँपालिका	७,३४	१२,२१	०	०	१९,५५
८०१०४३०२३ बुलिङटार गाउँपालिका	८,०१	१२,२७	०	०	२०,२८
८०१०४३०३३ बिनयी त्रिवेणी गाउँपालिका	११,६९	१६,२०	०	०	२७,८९
८०१०४३०४३ हुम्सेकोट गाउँपालिका	९,६४	११,६७	०	०	२१,३१
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	१,००,०२	१,१२,०९	०	०	२,१२,११
नगरपालिका	५०,४७	५७,८३	०	०	१,०८,३०
८०१०५१०१३ बर्दघाट नगरपालिका	१७,३४	२१,५९	०	०	३८,९३
८०१०५१०२३ रामग्राम नगरपालिका	१६,८०	१८,५३	०	०	३५,३३
८०१०५१०३३ सुनवल नगरपालिका	१६,३३	१७,७१	०	०	३४,०४

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
गाउँपालिका	४९,५५	५४,२६	०	०	१,०३,८१
८०१०५३०१३ सुस्ता गाउँपालिका	११,६६	१०,६५	०	०	२२,३१
८०१०५३०२३ पाल्हीनन्दन गाउँपालिका	११,८५	१२,८५	०	०	२४,७०
८०१०५३०३३ प्रतापपुर गाउँपालिका	१३,७६	१७,३२	०	०	३१,०८
८०१०५३०४३ सरावल गाउँपालिका	१२,२८	१३,४४	०	०	२५,७२
रुपन्देही	२,४८,९३	२,३६,३५	०	०	४,८५,२८
उप-महानगरपालिका	३०,७८	२७,८९	०	०	५८,६७
८०१०५०३१३ बुटवल उपमहानगरपालिका	३०,७८	२७,८९	०	०	५८,६७
नगरपालिका	८७,८५	९९,५०	०	०	१,८७,३५
८०१०५१०४३ तिलोत्तमा नगरपालिका	२३,२५	२८,१९	०	०	५१,४४
८०१०५१०५३ देवदह नगरपालिका	१५,५२	१७,१६	०	०	३२,६८
८०१०५१०६३ लुम्बिनी सांस्कृतिक नगरपालिका	१८,८०	२०,३४	०	०	३९,१४
८०१०५१०७३ सिद्धार्थनगर नगरपालिका	१८,१२	१८,५६	०	०	३६,६८
८०१०५१०८३ सैनामैना नगरपालिका	१२,१६	१५,२५	०	०	२७,४१
गाउँपालिका	१,३०,३०	१,०८,९६	०	०	२,३९,२६
८०१०५३०५३ ओमसतिया गाउँपालिका	११,८७	८,७८	०	०	२०,६५
८०१०५३०६३ कन्चन गाउँपालिका	११,५९	१४,२०	०	०	२५,७९
८०१०५३०७३ कोटहीमाई गाउँपालिका	१२,९४	९,२८	०	०	२२,२२
८०१०५३०८३ गैडहवा गाउँपालिका	१३,९१	११,७३	०	०	२५,६४
८०१०५३०९३ मर्चवारी गाउँपालिका	१२,३२	९,२३	०	०	२१,५५
८०१०५३१०३ मायादेवी गाउँपालिका	१४,०९	१०,९५	०	०	२५,०४
८०१०५३११३ रोहिणी गाउँपालिका	१२,२०	१२,९५	०	०	२५,१५
८०१०५३१२३ शुद्धोधन गाउँपालिका	११,९१	१०,२८	०	०	२२,१९
८०१०५३१३३ सम्मरीमाई गाउँपालिका	१६,८७	९,३३	०	०	२६,२०
८०१०५३१४३ सियारी गाउँपालिका	१२,६०	१२,२३	०	०	२४,८३
कपिलवस्तु	१,५७,८९	२,०६,३३	०	०	३,६४,२२
नगरपालिका	१,०६,५५	१,५०,८१	०	०	२,५७,३६
८०१०५१०९३ कपिलवस्तु नगरपालिका	१९,४१	२५,८६	०	०	४५,२७
८०१०५११०३ कृष्णनगर नगरपालिका	१६,९७	१९,३९	०	०	३६,३६
८०१०५१११३ बाणगंगा नगरपालिका	१९,३८	३१,१२	०	०	५०,५०
८०१०५११२३ बुद्धभुमी नगरपालिका	१७,६०	२७,५९	०	०	४५,१९
८०१०५११३३ महाराजगञ्ज नगरपालिका	१५,४५	२०,८६	०	०	३६,३१

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	सम्पुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
८०१०५११४३ शिवराज नगरपालिका	१७,७४	२५,९९	०	०	४३,७३
गाउँपालिका	५१,३४	५५,५२	०	०	१,०६,८६
८०१०५३१५३ मायादेवी गाउँपालिका	१४,०१	१५,६४	०	०	२९,६५
८०१०५३१६३ यसोधरा गाउँपालिका	१२,३२	१३,६२	०	०	२५,९४
८०१०५३१७३ विजयनगर गाउँपालिका	११,८४	१४,१७	०	०	२६,०१
८०१०५३१८३ शुद्धोधन गाउँपालिका	१३,१७	१२,०९	०	०	२५,२६
पाल्पा	१,००,२०	१,९२,७६	०	०	२,९२,९६
नगरपालिका	२७,९५	५७,९४	०	०	८५,८९
८०१०५११८३ तानसेन नगरपालिका	१५,७८	३१,४८	०	०	४७,२६
८०१०५११९३ रामपुर नगरपालिका	१२,१७	२६,४६	०	०	३८,६३
गाउँपालिका	७२,२५	१,३४,८२	०	०	२,०७,०७
८०१०५३२२३ तिनाउ गाउँपालिका	८,३८	१४,५१	०	०	२२,८९
८०१०५३२३३ निस्दी गाउँपालिका	९,१७	१८,२६	०	०	२७,४३
८०१०५३२४३ पूर्वखोला गाउँपालिका	८,४७	१४,९६	०	०	२३,४३
८०१०५३२५३ बगनासकाली गाउँपालिका	९,१८	१७,१६	०	०	२६,३४
८०१०५३२६३ माथागढी गाउँपालिका	९,८४	१७,०१	०	०	२६,८५
८०१०५३२७३ रम्भा गाउँपालिका	८,८१	१४,००	०	०	२२,८१
८०१०५३२८३ रिब्दीकोट गाउँपालिका	८,२३	१७,४०	०	०	२५,६३
८०१०५३२९३ रैनादेवी छहरा गाउँपालिका	१०,१७	२१,५२	०	०	३१,६९
अर्घाखाँची	६८,८०	१,३८,४२	०	०	२,०७,२२
नगरपालिका	३८,४९	७३,५६	०	०	१,१२,०५
८०१०५११५३ भूमिकास्थान नगरपालिका	११,५४	२०,९१	०	०	३२,४५
८०१०५११६३ शितगंगा नगरपालिका	१३,७२	२६,५९	०	०	४०,३१
८०१०५११७३ सन्धिखर्क नगरपालिका	१३,२३	२६,०६	०	०	३९,२९
गाउँपालिका	३०,३१	६४,८६	०	०	९५,१७
८०१०५३१९३ छत्रदेव गाउँपालिका	९,८५	१९,७६	०	०	२९,६१
८०१०५३२०३ पाणिनी गाउँपालिका	१०,१४	२४,२७	०	०	३४,४१
८०१०५३२१३ मालारानी गाउँपालिका	१०,३२	२०,८३	०	०	३१,१५
गुल्मी	१,११,५२	२,०५,४७	०	०	३,१६,९९

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
नगरपालिका	२३,०४	४१,२०	०	०	६४,२४
८०१०५१२०३ मुसिकोट नगरपालिका	११,४९	२१,८४	०	०	३३,३३
८०१०५१२१३ रेसुंगा नगरपालिका	११,५५	१९,३६	०	०	३०,९१
गाउँपालिका	८८,४८	१,६४,२७	०	०	२,५२,७५
८०१०५३३०३ इस्मा गाउँपालिका	८,७९	१४,१२	०	०	२२,९१
८०१०५३३१३ कालीगण्डकी गाउँपालिका	८,१६	१५,६७	०	०	२३,८३
८०१०५३३२३ गुल्मीदरवार गाउँपालिका	९,०५	१२,७२	०	०	२१,७७
८०१०५३३३३ चन्द्रकोट गाउँपालिका	९,०६	१७,६९	०	०	२६,७५
८०१०५३३४३ छत्रकोट गाउँपालिका	८,८३	१६,५३	०	०	२५,३६
८०१०५३३५३ धुर्कोट गाउँपालिका	९,१३	१८,७९	०	०	२७,९२
८०१०५३३६३ मदाने गाउँपालिका	८,९६	१५,५८	०	०	२४,५४
८०१०५३३७३ मालिका गाउँपालिका	८,९१	१७,१९	०	०	२६,१०
८०१०५३३८३ रुरु गाउँपालिका	८,१७	१८,३७	०	०	२६,५४
८०१०५३३९३ सत्यवती गाउँपालिका	९,४२	१७,६१	०	०	२७,०३
रुकुम (पूर्वी भाग)	३२,१२	४१,७३	०	०	७३,८५
गाउँपालिका	३२,१२	४१,७३	०	०	७३,८५
८०१०५३४०३ पुथा उत्तरगंगा गाउँपालिका	१०,५४	१३,८१	०	०	२४,३५
८०१०५३४१३ भूमे गाउँपालिका	१०,८०	१२,१०	०	०	२२,९०
८०१०५३४२३ सिस्ने गाउँपालिका	१०,७८	१५,८२	०	०	२६,६०
रोल्पा	८७,५०	१,३७,१२	०	०	२,२४,६२
नगरपालिका	११,५१	२१,१९	०	०	३२,७०
८०१०५१२२३ रोल्पा नगरपालिका	११,५१	२१,१९	०	०	३२,७०
गाउँपालिका	७५,९९	१,१५,९३	०	०	१,९१,९२
८०१०५३४३३ त्रिवेणी गाउँपालिका	९,१७	१४,४७	०	०	२३,६४
८०१०५३४४३ थवाङ गाउँपालिका	६,८६	९,७३	०	०	१६,५९
८०१०५३४५३ परिवर्तन गाउँपालिका	८,४५	१४,४०	०	०	२२,८५
८०१०५३४६३ माडी गाउँपालिका	७,६२	११,११	०	०	१८,७३
८०१०५३४७३ रुन्टीगढी गाउँपालिका	९,८३	१४,९०	०	०	२४,७३
८०१०५३४८३ लुङ्ग्री गाउँपालिका	८,७५	११,६१	०	०	२०,३६
८०१०५३४९३ गंगादेव गाउँपालिका	८,३२	११,६०	०	०	१९,९२
८०१०५३५०३ सुनछहरी गाउँपालिका	७,०७	९,५७	०	०	१६,६४

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
८०१०५३५१३ सुनिल स्मृति गाउँपालिका	९,९२	१७,५४	०	०	२७,४६
प्यूठान	८४,२९	१,३५,९५	०	०	२,२०,२४
नगरपालिका	२३,१५	४१,१४	०	०	६४,२९
८०१०५१२३३ प्यूठान नगरपालिका	१२,४२	२२,४५	०	०	३४,८७
८०१०५१२४३ स्वर्गद्वारी नगरपालिका	१०,७३	१८,६९	०	०	२९,४२
गाउँपालिका	६१,१४	९४,८१	०	०	१,५५,९५
८०१०५३५२३ ऐरावती गाउँपालिका	९,००	१४,८१	०	०	२३,८१
८०१०५३५३३ गौमुखी गाउँपालिका	९,२२	१४,५३	०	०	२३,७५
८०१०५३५४३ झिमरुक गाउँपालिका	१०,००	१४,८६	०	०	२४,८६
८०१०५३५५३ नौबहिनी गाउँपालिका	१०,२९	१४,४५	०	०	२४,७४
८०१०५३५६३ मल्लरानी गाउँपालिका	७,८७	११,४६	०	०	१९,३३
८०१०५३५७३ माण्डवी गाउँपालिका	६,९९	१०,६२	०	०	१७,६१
८०१०५३५८३ सरुमारानी गाउँपालिका	७,७७	१२,०८	०	०	१९,८५
दाङ	१,५३,६२	२,०७,६०	०	०	३,६१,२२
उप-महानगरपालिका	६४,६१	१,००,१४	०	०	१,६४,७५
८०१०५०३२३ घोराही उपमहानगरपालिका	३३,९९	४३,१२	०	०	८७,११
८०१०५०३३३ तुल्सीपुर उपमहानगरपालिका	३०,६२	५७,०२	०	०	८७,६४
नगरपालिका	१४,६४	१७,०९	०	०	३१,७३
८०१०५१२५३ लमही नगरपालिका	१४,६४	१७,०९	०	०	३१,७३
गाउँपालिका	७३,३७	९०,३७	०	०	१,६३,७४
८०१०५३५९३ गढवा गाउँपालिका	१२,४२	१६,१३	०	०	२८,५५
८०१०५३६०३ देगीशरण गाउँपालिका	९,१२	९,२५	०	०	१८,३७
८०१०५३६१३ बंगलाचुली गाउँपालिका	९,३८	१३,८७	०	०	२३,२५
८०१०५३६२३ बबई गाउँपालिका	९,९६	११,८५	०	०	२१,८१
८०१०५३६३३ राजपुर गाउँपालिका	९,६५	१०,४९	०	०	२०,१४
८०१०५३६४३ राप्ती गाउँपालिका	१३,१४	१४,६७	०	०	२८,८१
८०१०५३६५३ शान्तिनगर गाउँपालिका	९,७०	१३,११	०	०	२२,८१
बाँके	१,३२,२३	१,५७,८८	०	०	२,९०,११
उप-महानगरपालिका	३१,४८	३८,०८	०	०	६९,५६
८०१०५०३४३ नेपालगञ्ज उपमहानगरपालिका	३१,४८	३८,०८	०	०	६९,५६

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
नगरपालिका	१९,१५	२२,२२	०	०	४१,३७
८०१०५१२६३ कोहलपुर नगरपालिका	१९,१५	२२,२२	०	०	४१,३७
गाउँपालिका	८१,६०	९७,५८	०	०	१,७९,१८
८०१०५३६६३ खजुरा गाउँपालिका	१५,०३	२३,७९	०	०	३८,८२
८०१०५३६७३ जानकी गाउँपालिका	१२,०८	१०,७०	०	०	२२,७८
८०१०५३६८३ डुडुवा गाउँपालिका	११,७५	११,९९	०	०	२३,७४
८०१०५३६९३ नरैनापुर गाउँपालिका	१०,९६	११,७२	०	०	२२,६८
८०१०५३७०३ बैजनाथ गाउँपालिका	१५,५४	१८,३८	०	०	३३,९२
८०१०५३७१३ राप्तीसोनारी गाउँपालिका	१६,२४	२१,००	०	०	३७,२४
बर्दिया	१,२१,८३	१,६३,१४	०	०	२,८४,९७
नगरपालिका	९५,८९	१,२५,०१	०	०	२,२०,९०
८०१०५१२७३ गुलरिया नगरपालिका	१७,९०	२३,५१	०	०	४१,४१
८०१०५१२८३ ठाकुरबाबा नगरपालिका	१४,०५	१६,६१	०	०	३०,६६
८०१०५१२९३ बाँसगढी नगरपालिका	१५,९१	२१,६०	०	०	३७,५१
८०१०५१३०३ मधुवन नगरपालिका	१४,२१	१९,११	०	०	३३,३२
८०१०५१३१३ राजापुर नगरपालिका	१६,१६	२१,७२	०	०	३७,८८
८०१०५१३२३ बारबर्दिया नगरपालिका	१७,६६	२२,४६	०	०	४०,१२
गाउँपालिका	२५,९४	३८,१३	०	०	६४,०७
८०१०५३७२३ गेरुवा गाउँपालिका	११,६८	१४,६४	०	०	२६,३२
८०१०५३७३३ बढैयाताल गाउँपालिका	१४,२६	२३,४९	०	०	३७,७५
रुकुम (पश्चिम)	५८,४४	९२,९८	०	०	१,५१,४२
नगरपालिका	३३,५७	५१,३६	०	०	८४,९३
८०१०६१०८३ आठबिसकोट नगरपालिका	११,२०	१४,७४	०	०	२५,९४
८०१०६१०९३ चौरजहारी नगरपालिका	१०,४६	१४,७९	०	०	२५,२५
८०१०६११०३ मुसिकोट नगरपालिका	११,९१	२१,८३	०	०	३३,७४
गाउँपालिका	२४,८७	४१,६२	०	०	६६,४९
८०१०६३३०३ त्रिवेणी गाउँपालिका	८,१८	१४,७३	०	०	२२,९१
८०१०६३३१३ बाँफिकोट गाउँपालिका	७,९१	१३,२४	०	०	२१,१५
८०१०६३३२३ सानीभेरी गाउँपालिका	८,७८	१३,६५	०	०	२२,४३
सल्यान	१४,९४	१,४३,९४	०	०	२,३८,८८

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
नगरपालिका	३५,९५	६२,२६	०	०	९८,२१
८०१०६१११३ बागचौर नगरपालिका	११,९९	२१,७३	०	०	३३,७२
८०१०६११२३ बनगाँड कुपिण्डे नगरपालिका	११,९४	१८,६०	०	०	३०,५४
८०१०६११३३ शारदा नगरपालिका	१२,०२	२१,९३	०	०	३३,९५
गाउँपालिका	५८,९९	८१,६८	०	०	१,४०,६७
८०१०६३३३३ कपुरकोट गाउँपालिका	८,०४	९,६३	०	०	१७,६७
८०१०६३३४३ कालिमाटी गाउँपालिका	९,१९	१३,६७	०	०	२२,८६
८०१०६३३५३ कुमाख गाउँपालिका	९,७७	१४,३१	०	०	२४,०८
८०१०६३३६३ छत्रेश्वरी गाउँपालिका	८,९३	१४,०५	०	०	२३,९८
८०१०६३३७३ सिद्ध कुमाख गाउँपालिका	७,०४	८,३५	०	०	१५,३९
८०१०६३३८३ त्रिवेणी गाउँपालिका	७,७१	१०,३७	०	०	१८,०८
८०१०६३३९३ दार्मा गाउँपालिका	८,३१	१०,३०	०	०	१८,६१
डोल्पा	५७,४६	६४,८९	०	०	१,२२,३५
नगरपालिका	१६,८८	३२,३६	०	०	४९,२४
८०१०६१०२३ ठूलीभेरीनगरपालिका	८,०७	१४,६४	०	०	२३,७१
८०१०६१०३३ त्रिपुरासुन्दरी नगरपालिका	८,८१	१७,७२	०	०	२५,५३
गाउँपालिका	४०,५८	३२,५३	०	०	७३,११
८०१०६३०४३ काईके गाउँपालिका	६,८०	५,४८	०	०	१२,२८
८०१०६३०५३ छार्का ताडसोड गाउँपालिका	६,६१	२,९३	०	०	९,५४
८०१०६३०६३ जगदुल्ला गाउँपालिका	६,८०	६,८४	०	०	१३,६४
८०१०६३०७३ डोल्पो बुद्ध गाउँपालिका	६,७७	३,०१	०	०	९,७८
८०१०६३०८३ मुङ्केचुला गाउँपालिका	६,७९	८,८९	०	०	१५,६८
८०१०६३०९३ शे फोक्सुन्डो गाउँपालिका	६,८१	५,३८	०	०	१२,१९
जुम्ला	७६,७५	९३,०५	०	०	१,६९,८०
नगरपालिका	१३,०३	१८,७०	०	०	३१,७३
८०१०६१०४३ चन्दननाथ नगरपालिका	१३,०३	१८,७०	०	०	३१,७३
गाउँपालिका	६३,७२	७४,३५	०	०	१,३८,०७
८०१०६३१७३ कनकासुन्दरी गाउँपालिका	९,३५	१२,५०	०	०	२१,८५
८०१०६३१८३ गुठिचौर गाउँपालिका	८,०२	६,९९	०	०	१५,०१
८०१०६३१९३ तातोपानी गाउँपालिका	९,८८	११,८७	०	०	२१,७५
८०१०६३२०३ तिला गाउँपालिका	९,४३	१२,४८	०	०	२१,९१

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
८०१०६३२१३ पातारासी गाउँपालिका	९,७२	१०,६०	०	०	२०,३२
८०१०६३२२३ सिजा गाउँपालिका	९,०१	१०,७०	०	०	१९,७१
८०१०६३२३३ हिमा गाउँपालिका	८,३१	९,२१	०	०	१७,५२
मुगु	३८,६९	६२,७६	०	०	१०१,४५
नगरपालिका	१२,४४	१९,४१	०	०	३१,८५
८०१०६१०१३ झ्याँनाथ रारा नगरपालिका	१२,४४	१९,४१	०	०	३१,८५
गाउँपालिका	२६,२५	४३,३५	०	०	६९,६०
८०१०६३०१३ खत्याड गाउँपालिका	१०,५८	१९,२०	०	०	२९,७८
८०१०६३०२३ मुगुमकार्मारोग गाउँपालिका	६,६३	९,०३	०	०	१५,६६
८०१०६३०३३ सोरु गाउँपालिका	९,०४	१५,१२	०	०	२४,१६
हुम्ला	५०,७४	९१,००	०	०	१,४१,७४
गाउँपालिका	५०,७४	९१,००	०	०	१,४१,७४
८०१०६३१०३ अदानचुली गाउँपालिका	६,८१	८,११	०	०	१४,९२
८०१०६३११३ खार्पुनाथ गाउँपालिका	६,८१	१८,११	०	०	२४,९२
८०१०६३१२३ चंखेली गाउँपालिका	६,६४	८,३४	०	०	१४,९८
८०१०६३१३३ तौजाकोट गाउँपालिका	६,६५	८,२७	०	०	१४,९२
८०१०६३१४३ नाम्खा गाउँपालिका	६,८०	१३,७३	०	०	२०,५३
८०१०६३१५३ सकेँगाड गाउँपालिका	७,७५	१८,९०	०	०	२६,६५
८०१०६३१६३ सिमकोट गाउँपालिका	९,२८	१५,५४	०	०	२४,८२
कालिकोट	८७,५९	१,१३,३४	०	०	२,००,९३
नगरपालिका	३२,७७	४२,३३	०	०	७५,१०
८०१०६१०५३ खौँडाचक्र नगरपालिका	१२,१८	१५,७६	०	०	२६,९४
८०१०६१०६३ तिलागुफा नगरपालिका	१०,१८	१५,२१	०	०	२५,३९
८०१०६१०७३ रास्कोट नगरपालिका	१०,४१	१२,३६	०	०	२२,७७
गाउँपालिका	५४,८२	७१,०१	०	०	१,२५,८३
८०१०६३२४३ शुभ कालिका गाउँपालिका	९,२२	११,४३	०	०	२०,६५
८०१०६३२५३ नरहरिनाथ गाउँपालिका	११,७७	१६,५०	०	०	२८,२७
८०१०६३२६३ पचालझरना गाउँपालिका	८,५५	१०,६९	०	०	१९,२४
८०१०६३२७३ पलाता गाउँपालिका	९,३१	११,७७	०	०	२१,०८
८०१०६३२८३ महावै गाउँपालिका	७,१२	८,०५	०	०	१५,१७
८०१०६३२९३ सान्नी त्रिवेणी गाउँपालिका	८,८५	१२,५७	०	०	२१,४२

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
जाजरकोट	६५,१४	१,१६,८७	०	०	१,८२,०१
नगरपालिका	३२,९२	६०,६६	०	०	९३,५८
८०१०६११९३ छेडागाड नगरपालिका	११,६६	२२,४८	०	०	३४,१४
८०१०६१२०३ नलगाड नगरपालिका	९,५०	१७,७८	०	०	२७,२८
८०१०६१२१३ भेरीमालिका नगरपालिका	११,७६	२०,४०	०	०	३२,१६
गाउँपालिका	३२,२२	५६,२१	०	०	८८,४३
८०१०६३४४३ कुसे गाउँपालिका	८,६८	१५,८८	०	०	२४,५६
८०१०६३४५३ जुनीचाँदे गाउँपालिका	८,५०	१३,९९	०	०	२२,४९
८०१०६३४६३ बरेकोट गाउँपालिका	७,७३	१३,१६	०	०	२०,८९
८०१०६३४७३ शिवालय गाउँपालिका	७,३१	१३,१८	०	०	२०,४९
दैलेख	१,०२,४३	१,६६,२०	०	०	२,६८,६३
नगरपालिका	४४,२०	६८,८४	०	०	१,१३,०४
८०१०६१२२३ आठवीस नगरपालिका	१०,३५	१४,४७	०	०	२४,८२
८०१०६१२३३ चामुण्डा बिन्द्रासैनी नगरपालिका	१०,०१	१२,१९	०	०	२२,२०
८०१०६१२४३ दुल्लु नगरपालिका	१३,२७	२४,०४	०	०	३७,३१
८०१०६१२५३ नारायण नगरपालिका	१०,५७	१८,१४	०	०	२८,७१
गाउँपालिका	५८,२३	९७,३६	०	०	१,५५,५९
८०१०६३४८३ गुराँस गाउँपालिका	८,९७	१६,४७	०	०	२५,४४
८०१०६३४९३ ठाँटीकाँध गाउँपालिका	७,९०	९,७५	०	०	१७,६५
८०१०६३५०३ डुंगेखर गाउँपालिका	७,६६	११,११	०	०	१८,७७
८०१०६३५१३ नौमुले गाउँपालिका	८,५०	१८,४६	०	०	२६,९६
८०१०६३५२३ भगवतीमाई गाउँपालिका	८,०४	१५,१२	०	०	२३,१६
८०१०६३५३३ भैरवी गाउँपालिका	८,८७	१४,९६	०	०	२३,८३
८०१०६३५४३ महाबु गाउँपालिका	८,२९	११,४९	०	०	१९,७८
सुर्खेत	१,१२,८२	१,७१,४१	०	०	२,८४,२३
नगरपालिका	७४,८४	१,१०,८७	०	०	१,८५,७१
८०१०६११४३ गुर्भाकोट नगरपालिका	१३,९८	२४,७७	०	०	३८,७५
८०१०६११५३ पञ्चपुरी नगरपालिका	११,५७	१६,२७	०	०	२७,८४
८०१०६११६३ भेरीगंगा नगरपालिका	१३,६९	१६,८४	०	०	३०,५३
८०१०६११७३ लेकबेसी नगरपालिका	११,३७	१७,९०	०	०	२९,२७
८०१०६११८३ श्रीरन्द्रनगर नगरपालिका	२४,२३	३५,०९	०	०	५९,३२

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	सम्पूरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
गाउँपालिका	३७,९८	६०,५४	०	०	९८,५२
८०१०६३४०३ चिन्नाड गाउँपालिका	७,८३	१२,०६	०	०	१९,८९
८०१०६३४१३ चौकुने गाउँपालिका	९,८७	१३,४५	०	०	२३,३२
८०१०६३४२३ बराहताल गाउँपालिका	१०,१५	१६,६९	०	०	२६,८४
८०१०६३४३३ सिम्ता गाउँपालिका	१०,१३	१८,३४	०	०	२८,४७
बाजुरा	८६,२०	१,०८,८४	०	०	१,९५,०४
नगरपालिका	४५,२२	५४,९२	०	०	१,००,१४
८०१०७११३३ त्रिवेणी नगरपालिका	१०,७७	१४,०१	०	०	२४,७८
८०१०७११४३ बडिमालिका नगरपालिका	१०,९५	१३,०५	०	०	२४,००
८०१०७११५३ बुढीगंगा नगरपालिका	१२,३८	१५,८१	०	०	२८,१९
८०१०७११६३ बुढीनन्दा नगरपालिका	११,१२	१२,०५	०	०	२३,१७
गाउँपालिका	४०,९८	५३,९२	०	०	९४,९०
८०१०७३२०३ गौमुल गाउँपालिका	७,१०	१२,५१	०	०	१९,६१
८०१०७३२१३ खसड छेडेदह गाउँपालिका	१०,७०	१३,१७	०	०	२३,८७
८०१०७३२२३ जगन्नाथ गाउँपालिका	७,१४	७,१६	०	०	१४,३०
८०१०७३२३३ स्वामीकार्तिक खापर गाउँपालिका	८,७८	१२,०८	०	०	२०,८६
८०१०७३२४३ हिमाली गाउँपालिका	७,२६	९,००	०	०	१६,२६
बझाङ	१,२०,७६	१,७५,७०	०	०	२,९६,४६
नगरपालिका	२८,४७	४३,८३	०	०	७२,३०
८०१०७११७३ जयपृथ्वी नगरपालिका	१२,९७	२१,१५	०	०	३४,१२
८०१०७११८३ बुंगल नगरपालिका	१५,५०	२२,६८	०	०	३८,१८
गाउँपालिका	९२,२९	१,३१,८७	०	०	२,२४,१६
८०१०७३२५३ साईपाल गाउँपालिका	६,८०	३,०९	०	०	९,८९
८०१०७३२६३ केदारस्युँ गाउँपालिका	११,६१	१८,९४	०	०	३०,५५
८०१०७३२७३ खसडछान्ना गाउँपालिका	९,८२	१५,२९	०	०	२५,११
८०१०७३२८३ छविसपाथिभरा गाउँपालिका	९,९६	१९,२०	०	०	२९,१६
८०१०७३२९३ तालकोट गाउँपालिका	८,२९	१२,६२	०	०	२०,९१
८०१०७३३०३ थलारा गाउँपालिका	१०,४४	१९,०७	०	०	२९,५१
८०१०७३३१३ दुर्गाथली गाउँपालिका	८,८३	११,८५	०	०	२०,६८
८०१०७३३२३ मष्टा गाउँपालिका	९,३६	११,७३	०	०	२१,०९
८०१०७३३३३ वित्थडचिर गाउँपालिका	१०,११	१४,८२	०	०	२४,९३

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
८०१०७३३४३ सूर्मा गाउँपालिका	७,०७	५,२६	०	०	१२,३३
डोटी	८२,६५	१,४०,५१	०	०	२,२३,१६
नगरपालिका	२३,७२	४१,१९	०	०	६४,९१
८०१०७१०७३ दिपायल सिलगढी नगरपालिका	१२,५०	१८,२९	०	०	३०,७९
८०१०७१०८३ शिखर नगरपालिका	११,२२	२२,९०	०	०	३४,१२
गाउँपालिका	५८,९३	९९,३२	०	०	१,५८,२५
८०१०७३०७३ आदर्श गाउँपालिका	९,१६	११,६६	०	०	२०,८२
८०१०७३०८३ के.आई.सि. गाउँपालिका	८,४०	११,५२	०	०	१९,९२
८०१०७३०९३ जोरायल गाउँपालिका	९,०६	२०,०५	०	०	२९,११
८०१०७३१०३ पूर्वीचौकी गाउँपालिका	८,८६	१४,०१	०	०	२२,८७
८०१०७३११३ बडीकेदार गाउँपालिका	७,६८	१४,०६	०	०	२१,७४
८०१०७३१२३ बोगटान फुडिसल गाउँपालिका	७,८४	१६,३८	०	०	२४,२२
८०१०७३१३३ सायल गाउँपालिका	७,९३	११,६४	०	०	१९,५७
अछाम	९४,८१	१,८१,६२	०	०	२,७६,४३
नगरपालिका	४१,९६	९०,१३	०	०	१,३२,०९
८०१०७१०९३ कमलबजार नगरपालिका	९,२६	१८,२३	०	०	२७,४९
८०१०७११०३ पंचदेबल विनायक नगरपालिका	९,७७	१९,१९	०	०	२८,९६
८०१०७१११३ मंगलसेन नगरपालिका	११,३८	२१,३६	०	०	३२,७४
८०१०७११२३ साँफेबगर नगरपालिका	११,५५	३१,३५	०	०	४२,९०
गाउँपालिका	५२,८५	९१,४९	०	०	१,४४,३४
८०१०७३१४३ चौरपाटी गाउँपालिका	९,००	१४,२१	०	०	२३,२१
८०१०७३१५३ ढकारी गाउँपालिका	८,४४	११,४३	०	०	१९,८७
८०१०७३१६३ तुर्माखौंद गाउँपालिका	९,२९	२०,११	०	०	२९,४०
८०१०७३१७३ बान्नीगढी जयगढ गाउँपालिका	७,७१	११,९६	०	०	१९,६७
८०१०७३१८३ मेल्लेख गाउँपालिका	९,१३	१४,२०	०	०	२३,३३
८०१०७३१९३ रामारोशन गाउँपालिका	९,२८	१९,५८	०	०	२८,८६
दार्चुला	९०,७६	१,३०,९६	०	०	२,२१,७२
नगरपालिका	२६,४०	३९,८४	०	०	६६,२४
८०१०७११९३ महाकाली नगरपालिका	१३,२८	२०,९०	०	०	३४,१८
८०१०७१२०३ शैल्यशिखर नगरपालिका	१३,१२	१८,९४	०	०	३२,०६

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
गाउँपालिका	६४,३६	९१,१२	०	०	१,५५,४८
८०१०७३३५३ अपिहिमाल गाउँपालिका	६,६१	९,३६	०	०	१५,९७
८०१०७३३६३ दुहुँ गाउँपालिका	८,५७	१०,२४	०	०	१८,८१
८०१०७३३७३ नौगाड गाउँपालिका	१०,०७	१४,६४	०	०	२४,७१
८०१०७३३८३ ब्याँस गाउँपालिका	८,३३	१०,११	०	०	१८,४४
८०१०७३३९३ मार्मा गाउँपालिका	१०,१७	१४,६५	०	०	२४,८२
८०१०७३४०३ मालिकार्जुन गाउँपालिका	१०,५२	१६,९४	०	०	२७,४६
८०१०७३४१३ लेकम गाउँपालिका	१०,०९	१५,१८	०	०	२५,२७
बैतडी	९५,९५	१,९३,९१	०	०	२,८९,८६
नगरपालिका	४४,७३	९६,१७	०	०	१,४०,९०
८०१०७१२१३ दशरथचन्द्र नगरपालिका	११,९७	२७,४६	०	०	३९,४३
८०१०७१२२३ पाटन नगरपालिका	११,०३	२४,४७	०	०	३५,५०
८०१०७१२३३ पुर्चौडी नगरपालिका	१२,३४	२४,८९	०	०	३७,२३
८०१०७१२४३ मेलौली नगरपालिका	९,३९	१९,३५	०	०	२८,७४
गाउँपालिका	५१,२२	९७,७४	०	०	१,४८,९६
८०१०७३४२३ डीलासैनी गाउँपालिका	९,१५	१६,६३	०	०	२५,७८
८०१०७३४३३ दोगडाकेदार गाउँपालिका	९,५७	१८,७६	०	०	२८,३३
८०१०७३४४३ पंचेश्वर गाउँपालिका	८,०५	१७,२२	०	०	२५,२७
८०१०७३४५३ शिवनाथ गाउँपालिका	७,६५	१३,१३	०	०	२०,७८
८०१०७३४६३ सिगास गाउँपालिका	८,८७	१७,०५	०	०	२५,९२
८०१०७३४७३ सुर्नया गाउँपालिका	७,९३	१४,९५	०	०	२२,८८
डडेलधुरा	६०,२८	१,१३,३४	०	०	१,७३,६२
नगरपालिका	२१,५१	३७,६२	०	०	५९,१३
८०१०७१२५३ अमरगढी नगरपालिका	९,६०	१४,७५	०	०	२४,३५
८०१०७१२६३ परशुराम नगरपालिका	११,९१	२२,८७	०	०	३४,७८
गाउँपालिका	३८,७७	७४,७२	०	०	१,१४,४९
८०१०७३४८३ अजयमेरु गाउँपालिका	७,८५	१९,०८	०	०	२६,९३
८०१०७३४९३ आलिताल गाउँपालिका	८,१२	१५,९५	०	०	२४,०७
८०१०७३५०३ गन्यापधुरा गाउँपालिका	७,३२	११,९९	०	०	१९,३१
८०१०७३५१३ नवदुर्गा गाउँपालिका	८,३०	१३,१५	०	०	२१,४५
८०१०७३५२३ भागेश्वर गाउँपालिका	७,१८	१४,५५	०	०	२२,७३

शीर्षक	वित्तीय समानीकरण (२६३११)	सशर्त अनुदान (२६३१२)	समपुरक अनुदान (२६३१३)	विशेष अनुदान (२६३१४)	जम्मा
कन्चनपुर	१,३१,२६	१,४३,२७	०	०	२,७४,५३
नगरपालिका	१,१३,१२	१,२७,३६	०	०	२,४०,४८
८०१०७१२७३ कृष्णपुर नगरपालिका	१५,९६	१५,१४	०	०	३१,१०
८०१०७१२८३ पुनर्वास नगरपालिका	१५,३६	१६,११	०	०	३१,४७
८०१०७१२९३ बेदकोट नगरपालिका	१५,७९	१७,२१	०	०	३२,००
८०१०७१३०३ बेलौरी नगरपालिका	१५,५१	१८,१९	०	०	३३,७०
८०१०७१३१३ भिमदत्त नगरपालिका	२४,४६	३३,५९	०	०	५८,०५
८०१०७१३२३ माहाकाली नगरपालिका	१२,७७	१२,८६	०	०	२५,६३
८०१०७१३३३ शुक्लाफाँट नगरपालिका	१४,२७	१४,२६	०	०	२८,५३
गाउँपालिका	१८,१४	१५,९१	०	०	३४,०५
८०१०७३५३३ बेलडाँडी गाउँपालिका	९,०८	७,७८	०	०	१६,८६
८०१०७३५४३ लालझाडी गाउँपालिका	९,०६	८,१३	०	०	१७,१९
कैलाली	२,०६,०८	२,६४,६५	०	०	४,७०,७३
उप-महानगरपालिका	२९,६७	४३,३३	०	०	७३,००
८०१०७०३१३ धनगढी उपमहानगरपालिका	२९,६७	४३,३३	०	०	७३,००
नगरपालिका	१,०८,१२	१,३४,७३	०	०	२,४२,८५
८०१०७१०१३ गोदावरी नगरपालिका	१९,६८	२७,३७	०	०	४७,०५
८०१०७१०२३ गौरीगंगा नगरपालिका	१६,१९	१६,८५	०	०	३३,०४
८०१०७१०३३ घोडाघोडी नगरपालिका	१९,०५	२६,६२	०	०	४५,६७
८०१०७१०४३ टिकापुर नगरपालिका	१९,२१	२३,६२	०	०	४२,८३
८०१०७१०५३ भजनी नगरपालिका	१४,९८	१७,२०	०	०	३२,१८
८०१०७१०६३ लम्कचुहा नगरपालिका	१९,०१	२३,०७	०	०	४२,०८
गाउँपालिका	६८,२९	८६,५९	०	०	१,५४,८८
८०१०७३०१३ कैलारी गाउँपालिका	१३,९८	१७,२२	०	०	३१,२०
८०१०७३०२३ चुरे गाउँपालिका	८,३२	१७,९३	०	०	२६,२५
८०१०७३०३३ जानकी गाउँपालिका	१४,१०	१६,९९	०	०	३१,०९
८०१०७३०४३ जोशीपुर गाउँपालिका	११,७८	११,२८	०	०	२३,०६
८०१०७३०५३ बर्दगोरिया गाउँपालिका	११,१४	८,१५	०	०	१९,२९
८०१०७३०६३ मोहन्याल गाउँपालिका	८,९७	१४,०२	०	०	२३,९९